

"पर्यटन, कृषि, शिक्षा र पूर्वाधार, समृद्ध बन्दिपुर निर्माणको मुल आधार"




बन्दिपुर गाउँपालिका



गाउँ कार्यपालिकाको कार्यालय

तनहुँ



सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ उपदफा (३) बमोजिम प्रस्तुत गरिएको
बन्दिपुर गाउँपालिकाको सार्वजनिक विवरण

आ.व. २०८१/८२

स्वत प्रकाशन



(1) निकायको स्वरूप र प्रकृति:

बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०७०/७१ (२०७१ बैशाख २५ गते) मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरूलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसँगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरू र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरूलाई समावेश गरि ६ वडाहरू सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो।

बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो। यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रूपमा विकास भएको थियो। यस ठाउँबाट वि.स. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांस्कृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसँगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रूपमा विश्वभर नै प्रसिद्धि छ।

नयाँ वडा	समावेश गा.वि.स./नगरपालिका	जनसंख्या (२०७८)	क्षेत्रफल
१	बन्दिपुर (१) र घाँसीकुवा (९)	४७५८	१३.१२
२	बन्दिपुर (२,३)	३१४६	१८.०२
३	घाँसीकुवा (९) र केशवटार (१,८,९)	२०१७	१५.५२
४	बन्दिपुर (४,६)	३९७८	१०.५०
५	बन्दिपुर (५,७)	२६१७	१३.९०
६	बन्दिपुर (८-११)	२०१६	३०.४७
	जम्मा	१८५३२	१०१.५३

(2) निकायको काम, कर्तव्य र अधिकार



गाउँपालिकाको काम, कर्तव्य र अधिकार

यस गाउँपालिकाको एकल अधिकार नेपालको संविधान २०७२को अनुसूची-८ ले व्यवस्था गरेको छ।

1. नगर प्रहरी
2. सहकारी संस्था
3. एफ. एम सञ्चालन
4. स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन
5. स्थानीय सेवाको व्यवस्थापन
6. स्थानीय तथ्यांक र अभिलेख संकलन
7. स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू
8. आधारभूत र माध्यमिक शिक्षा
9. आधारभूत स्वास्थ्य र सरसफाइ
10. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
11. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ
12. गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
13. स्थानीय अभिलेख व्यवस्थापन
14. घर जग्गा धनी पुर्जा वितरण
15. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
16. ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन
17. बेरोजगारको तथ्यांक संकलन
18. कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण
19. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा
20. विपद व्यवस्थापन
21. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
22. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

उल्लेखित अधिकारहरूलाई बिस्तृत रूपमा स्थानीय सरकार संचालन ऐन, २०७४को धारा ११ ले व्याख्या गरे अनुरूप रहेको छ। बन्दिपुर गाउँपालिकाको संगठनात्मक स्वरूप अनुसार, कार्यविभाजन नियमावली २०७४ ले कार्य सम्पादनको लागि जिम्मेवारी तथा उत्तरदायित्व र अधिकार प्रत्यायोजन नियम ५ र ६ मा व्यवस्था गरेको छ।

(3) निकायमा रहने जनप्रतिनिधि र कर्मचारी विवरण



जनप्रतिनिधि विवरण:

वडा नं	पद	उम्मेदवारको नाम	लिंग	सम्पर्क नम्बर
-	अध्यक्ष	सुरेन्द्र बहादुर थापा	पु	9846723739
-	उपाध्यक्ष	पञ्च माया गुरुङ्ग	म	9841713659
१	वडा अध्यक्ष	शिव कुमार श्रेष्ठ	पु	9846217500
१	महिला सदस्य	रोशनी बराकोटी	म	9806608248
१	दलित महिला सदस्य	कौशिला परियार वि.क	म	9817135175
१	सदस्य	डिल बहादुर राना	पु	9866782991
१	सदस्य	प्रेम बहादुर शाही	पु	9856060940
२	वडा अध्यक्ष	तिलक बहादुर कुँवर	पु	9806636784
२	महिला सदस्य	दमयन्ती थापा मगर	म	9846542744
२	दलित महिला सदस्य	मञ्जु कामी	म	9813607713
२	सदस्य	कृष्ण बहादुर घर्ति	पु	9806789895
२	सदस्य	कुमार रोका सार्की	पु	9815108099
३	वडा अध्यक्ष	परमेश्वर भट्टराइ	पु	9805857290
३	महिला सदस्य	उमा घर्ती	म	9825141905
३	दलित महिला सदस्य	हरी माया वि. क	म	9866080211
३	सदस्य	हर्क बहादुर थापा मगर	पु	9806588047
३	सदस्य	निर काजी आले	पु	9803570392
४	वडा अध्यक्ष	दान बहादुर थापा	पु	9846059872
४	महिला सदस्य	ममता राना	म	9846390551
४	दलित महिला सदस्य	भवगती सुनार	म	9804186446
४	सदस्य	रवि श्रेष्ठ	पु	9846438274
४	सदस्य	भिम बहादुर घले	पु	9846775553
५	वडा अध्यक्ष	ध्रुव प्रसाद लामिछाने	पु	9856041495

(Handwritten signature)



५	महिला सदस्य	रञ्जिता श्रेष्ठ राना	म	9804193263
५	दलित महिला सदस्य	विन्दु नेपाली	म	9829118062
५	सदस्य	छवि लाल गुरुङ्ग	पु	9863419091
५	सदस्य	लक्ष्मी गुरुङ्ग	पु	9806723370
६	वडा अध्यक्ष	बल बहादुर गुरुङ	पु	9841728240
६	महिला सदस्य	निशा गुरुङ्ग	म	9865078722
६	दलित महिला सदस्य	भगवती वि.क.	म	9844933588
६	सदस्य	विजय राना	पु	9856058839
६	सदस्य	मिन बहादुर गुरुङ	पु	9843900844

(३.१) गाउँसभा विषयगत समिति विवरण

(क) सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समिति

संयोजक: तिलक बहादुर कुर्वाँ

सदस्य: निशा गुरुङ

सदस्य: मन्जु वि.क.

सदस्य: निरकाजी आले

सदस्य सचिव: गिर बहादुर राना

(ख) आर्थिक विकास समिति

संयोजक: परमेश्वर भट्टराई

सदस्य: भिम घले

सदस्य: प्रेम बहादुर शाही

सदस्य: हर्क बहादुर राना

सदस्य सचिव: मधु विलास न्यौपाने



(ग) सामाजिक विकास समिति

संयोजक: शिव कुमार श्रेष्ठ

सदस्य: कृष्ण बहादुर घर्ती

सदस्य: छबिलाल गुरुङ्ग

सदस्य: डिल बहादुर राना

सदस्य सचिव: किरण श्रेष्ठ

(घ) पूर्वाधार विकास समिति

संयोजक: परमेश्वर भट्टराई

सदस्य: रवि श्रेष्ठ

सदस्य: कुमार रोका साकी

सदस्य: मिन बहादुर गुरुङ्ग

सदस्य सचिव: आशिष पोखरेल

(ङ) वातावरण तथा विपद् व्यवस्थापन समिति

संयोजक: दान बहादुर थापा

सदस्य: विजय राना

सदस्य: विन्दु नेपाली

सदस्य: ममता राना

सदस्य सचिव: दिनेश पौडेल

(च) बिधेयक समिति

संयोजक: बल बहादुर गुरुङ्ग

सदस्य: मिनराम परियार

सदस्य: भगवती वि.क.

सदस्य: रंजिता श्रेष्ठ राना

सदस्य सचिव: गिर बाहादुर राना

(छ) लेखा समिति

संयोजक: ध्रुव प्रसाद लामिछाने

सदस्य: हरिमाया वि.क.

सदस्य: जीवन भुजेल

सदस्य: रोशनी बाराकोटी

सदस्य सचिव:







(३.२) कार्यपालिका विवरणः

क्रस	पद	उम्मेदवारको नाम	लिंग	सम्पर्क नम्बर
१	अध्यक्ष	सुरेन्द्र बहादुर थापा	पु	9846723739
२	सदस्य	पञ्च माया गुरुङ्ग	म	9841713659
३	सदस्य	शिव कुमार श्रेष्ठ	पु	9846217500
४	सदस्य	तिलक बहादुर कुँवर	पु	9806636784
५	सदस्य	परमेश्वर भट्टराइ	पु	9805857290
६	सदस्य	दान बहादुर थापा	पु	9846059872
७	सदस्य	ध्रुव प्रसाद लामिछाने	पु	9856041495
८	सदस्य	बल बहादुर गुरुङ	पु	9841728240
९	सदस्य	कौशिला परियार वि.क	म	9817135175
१०	सदस्य	दमयन्ती थापा मगर	म	9846542744
११	सदस्य	मिन राम परियार	पु	9846390511
१२	सदस्य	जीवन भुजेल	पु	9812349170
१३	सदस्य	हरि माया वि.क	म	9866080211
१४	सदस्य	उमा घर्ती	म	9825141905

गतिराम



३.४) कार्यविवरण:



(1) प्रशासन, योजना तथा अनुगमन शाखा

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
- संविधानको धारा ३०२ बमोजिम समाशोजन भई आउने कर्मचारीको व्यवस्थापन
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
- गाउँपालिकाको सङ्गठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास सम्बन्धी कार्य
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबर्द्धन र नियमन
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
- गाउँपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरू।
- सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन सम्बन्धी कार्यहरू।
- स्थानीय तह, प्रदेश र संघसँगको सम्वन्ध र समन्वय तथा वडासँगको समन्वय सम्बन्धी कार्यहरू।
- नगर प्रहरी व्यवस्थापन सम्बन्धी कार्यहरू सम्बन्धी कार्यहरू।
- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रबर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन सम्बन्धी कार्यहरू।
- सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन सम्बन्धी कार्यहरू।
- बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यहरू।
- बैठक तथा विधायन सम्बन्धी कार्यहरू।
- आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यहरू।
- विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभूषण सम्बन्धी कार्यहरू।
- कर्मचारीहरूको स्थाई, अस्थायी, करार रिक्त पदहरूको पदपूर्ति सम्बन्धी कार्यहरू।
- नयाँ नियुक्ति र बढुवा भई आएका कर्मचारीहरूको पदस्थापन सम्बन्धी कार्यहरू
- कर्मचारीहरूको सरुवा तथा काज सम्बन्धी कार्यहरू।
- कार्यरत कर्मचारीहरूको हाजिर अभिलेख, घर विदा, अध्ययन विदा, असाधारण विदा, अनिवार्य अवकाश तथा स्वेच्छीक राजीनामा तथा कारवाही सम्बन्धी कार्यहरू।
- कार्यालयको कर्मचारी समूहको दरबन्दीको लगत तथा सो दरबन्दीमा कार्यरत कर्मचारीहरूको व्यक्तिगत अभिलेख अद्यावधीक गर्ने कार्यहरू,
- कर्मचारीहरूको कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी कार्यहरू,
- कार्यरत कर्मचारीहरूलाई विभिन्न पुरस्कार तथा पदकका लागि सिफारीश सम्बन्धि कार्यहरू,
- निजामति सेवा ऐन तथा नियमावलीअनुसार स्वीकृत दिने सम्बन्धी कार्यहरू,
- सङ्गठन व्यवस्थापन सर्वेक्षण समितिको बैठक आयोजना गर्ने, सङ्गठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गर्ने, स्वीकृत भएपछि कार्यान्वयनका लागि सम्वन्धित निकायमा लेखी पठाउने।
- गाउँपालिकामा बन्ने ऐन, कानून, नियमावली, कार्यविधि, गाउँपालिका राजपत्र प्रकाशन सम्बन्धि कार्यहरू।

- गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
- गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामानको आवश्यकता पहिचान गरी खरिदको योजना तयार गर्ने ।
- विभिन्न प्रकारका वस्तु तथा सेवा आपूर्ति गर्न इच्छुक व्यक्ति, संस्था, कम्पनी लगायतको सूचि अध्यावधिक गराउने ।
- हरेक आर्थिक वर्षको सुरुमै अनुमान गरिएका आवश्यक सामानहरूको दररेट माग गरी स्वीकृत गराई राख्ने
- गाउँपालिकाभित्रको सरकारी सम्पत्ति, आफ्नो स्वामित्वमा रहेको भवन लगायत स्थिर सम्पत्तिको अभिलेख अद्यावधिक गर्ने ।
- लिलाम गर्नुपर्ने तथा मर्मत गर्नुपर्ने सामानको प्रत्येक वर्षको पहिलो चौमासिक भित्र विवरण तयार गरी लिलाम गर्नुपर्ने सामानको हकमा लिलाम गर्ने प्रक्रिया अघि बढाउने, मर्मत गर्नुपर्ने सामानको लागत अनुमान तयार गरी मर्मतको लागि पेश गर्ने ।
- कार्यालयको नाममा रहेका सम्पूर्ण सवारी साधनको अध्यावधिक विवरण तयार गरी मर्मत गर्नुपर्ने, लिलाम गर्नुपर्ने देखिएका सवारी साधनको सोही बमोजिम प्रक्रिया अगाडि बढाउने ।
- खरिद गर्नुपर्ने देखिएका सामानहरू समयमा नै खरिद गरी कार्य सञ्चालनमा अभाव नहुने व्यवस्था मिलाउने
- प्रचलित कानून बमोजिम प्रत्येक वर्ष जिन्सी निरीक्षण गराउने ।
- कार्यालयका लागि आवश्यक जिन्सी सामानको व्यवस्थापन, भण्डार दाखिला, निकासी सम्बन्धी सबै काम गर्ने ।
- गाउँपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
- गाउँपालिका स्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।
- स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयन, अनुगमन, अभिलेखिकरण तथा प्रतिवेदन (योजना व्यवस्थापन सफ्टवेयर संचालन) सम्बन्धी कार्यहरू ।
- गाउँपालिकाको चौमासिक, वार्षिक एवम् आवश्यकता अनुरूपको प्रगति प्रतिवेदन सम्बन्धी कार्य
- विभिन्न संघ सस्थाहरूको साझेदारी हुने योजना तथा कार्यक्रमहरूको कार्यान्वयन, अनुगमन, अभिलेखिकरण तथा प्रतिवेदन सम्बन्धी कार्यहरू ।
- आगामि आ.व. को वार्षिक बजेट तथा कार्यक्रमको निमार्ण तयारी सम्बन्धी कार्यहरू
- वार्षिक स्वीकृत कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनको लागि उपभोक्ता समिति तथा वडा कार्यालयहरूसँग समन्वय तथा सहजिकरण सम्बन्धी विभिन्न कार्यहरू
- गाउँपालिकाको दीर्घकालिन, आवधिक र वार्षिक योजना तर्जुमा तथा सोको कार्यान्वयन सम्बन्धी कार्यहरू
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग गर्ने ।
- निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरूको परिचालन, समन्वय र सहजीकरण गर्ने ।
- योजना फरफारक तथा कार्यक्रम हस्तान्तरण सम्बन्धी कार्य गर्ने ।
- सम्पन्न भएका सम्पूर्ण पूर्वाधार सम्बन्धी योजनाहरूको अभिलेख राख्ने ।
- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड निर्माण गर्ने ।
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना एवं गुरुयोजना तर्जुमा गर्ने ।
- वित्त व्यवस्थापन महाशाखासँग समन्वय गरि वार्षिक विकास योजना तथा कार्यक्रम तर्जुमा गर्ने, विकासका प्राथमिकता क्षेत्र निर्धारण गर्ने ।
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रविम्या निर्धारण गर्ने ।
- आयोजनाको प्रभाव मूल्याङ्कन गर्ने गराउने ।
- उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यहरू साथै अध्यक्षज्यू/प्रमुख प्रशासकीय अधिकृतज्यूको निर्देशन तथा समन्वय अनुसारका विभिन्न कार्यहरू ।



(2) खरिद सम्बन्धी कार्य



- कार्यालयमा खरिद गरिने सबै प्रकारका वस्तुहरूको विवरण तयार गरी खरिद कार्यका लागि कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको खरिद इकाईको काम कर्तव्य र अधिकार अनुसारको कार्यसम्पादन गर्ने ।
- गाउँपालिकाको लागि सार्वजनिक खरिद तथा अन्य बन्दोबस्तीका सामानको आवश्यकता पहिचान गरी खरिदको योजना तयार गर्ने ।
- विभिन्न प्रकारका वस्तु तथा सेवा आपूर्ति गर्न इच्छुक व्यक्ति, संस्था, कम्पनी लगायतको सूचि अध्यावधिक गराउने ।
- हरेक आर्थिक वर्षको सुरुमै अनुमान गरिएका आवश्यक सामानहरूको दररेट माग गरी स्वीकृत गराई राख्ने
- गाउँपालिकाभित्रको सरकारी सम्पत्ति, आफ्नो स्वामित्वमा रहेको भवन लगायत स्थिर सम्पत्तिको अभिलेख अद्यावधिक गर्ने ।
- लिलाम गर्नुपर्ने तथा मर्मत गर्नुपर्ने सामानको प्रत्येक वर्षको पहिलो चौमासिक भित्र विवरण तयार गरी लिलाम गर्नुपर्ने सामानको हकमा लिलाम गर्ने प्रक्रिया अघि बढाउने, मर्मत गर्नुपर्ने सामानको लागत अनुमान तयार गरी मर्मतको लागि पेश गर्ने ।
- कार्यालयको नाममा रहेका सम्पूर्ण सवारी साधनको अध्यावधिक विवरण तयार गरी मर्मत गर्नुपर्ने, लिलाम गर्नुपर्ने देखिएका सवारी साधनको सोही बमोजिम प्रक्रिया अगाडि बढाउने ।
- खरिद गर्नुपर्ने देखिएका सामानहरू समयमा नै खरिद गरी कार्य सञ्चालनमा अभाव नहुने व्यवस्था मिलाउने
- प्रचलित कानून बमोजिम प्रत्येक वर्ष जिन्सी निरीक्षण गराउने ।
- कार्यालयका लागि आवश्यक जिन्सी सामानको व्यवस्थापन, भण्डार दाखिला, निकासी सम्बन्धी सबै काम गर्ने

(3) सूचना प्रविधि ईकाई

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति तथा नविकरण सम्बन्धमा सिफारिस गर्ने ।
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन सम्बन्धमा सिफारिस गर्ने ।
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमतिका लागि सिफारिस गर्ने र अभिलेख राख्ने ।
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग गर्ने ।
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी प्रवर्द्धन गर्ने ।
- सूचनाको हकको प्रचलनमा सहयोग गर्ने ।
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन गर्ने ।
- सूचना केन्द्रको स्थापना र सञ्चालन व्यवस्थापन गर्ने ।
- तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, मापदण्ड र योजना बनाउने ।
- सूचना तथा अभिलेख केन्द्रको सञ्चालन गर्ने ।
- स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखीकरण तथा वितरण सम्बन्धि कार्य गर्ने ।
- आधारभूत तथ्याङ्क संकलन र व्यवस्थापन जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजस्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र प्राप्त चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख व्यवस्थापन गर्ने ।
- कार्यालयसँग सम्बन्धित सबै किसिमका तथ्याङ्कहरूको एकीकरण तथा वितरणको व्यवस्थापन गर्ने ।

- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय गर्ने ।
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाइल) व्यवस्थापन गर्ने ।
- शाखासँग सम्बन्धित अन्य कार्यहरू गर्ने ।
- सबै शाखाबाट सूचना संकलन, सग्रह, अभिलेख सम्बन्धी व्यवस्थापन तथा सूचना प्रदान गर्ने ।
- शाखाहरूबाट आएका मासिक कार्य प्रगति विवरण तयार गरि त्यसको अभिलेख राखी सम्बन्धित निकायमा पठाउने ।
- सूचना प्रकाशन, बुलेटिन, ब्रोसर तथा अन्य सूचना तथा जानकारी मुलक सामाग्रीहरू प्रकाशन गर्ने
- इमेल, ईन्टरनेट र वेबसाइटको संचालन र सूचनाहरूको अद्यावधिक व्यवस्थापन गर्ने ।
- सबै शाखा तथा वडा कार्यालयमा भए गरेका गतिविधिहरू सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन शाखामा अभिलेखीकरण गर्ने ।
- कार्यालयमा आउने पत्रपत्रिकाहरू, सूचना शाखा मार्फत लिने व्यवस्था गर्ने र आवश्यकता अनुसार ग्राहक बन्ने ।
- कार्यालयबाट विभिन्न किसिमका सूचना प्रवाह गर्दा यसै शाखा मार्फत गर्ने ।
- कार्यालयबाट गरिने निर्णय, नीति तथा कार्यक्रम, योजना, तत्स्थाङ्क, कार्य प्रगति विवरण, बुलेटिन, ब्रोसर, नागरिक बडापत्र तथा अन्य त्यस्ता जानकारी दिने सूचना मूलक प्रकाशनहरू यस शाखाबाट गर्ने ।
- सूचना प्रविधि शाखा कार्यालयको एक अभिन्न अंग भएकोले यसको उचीत व्यवस्थापन र कार्यान्वयनमा जोड दिने ।
- गाउँपालिकाको कम्प्युटर तथा तत्सम्बन्धित अन्य मेशीनरी सामानहरूको रेखदेख तथा मर्मत सम्भारमा सहयोग गर्ने ।

(4) राजस्व नीति तथा सहकारी प्रशासन शाखा

- राजस्व संकलन गर्ने ।
- सबै वडा कार्यालयमा अनलाइन तथा राजस्व सफ्टवेयर तथा प्रत्यक्ष भेटेर राजस्व संकलन गर्ने ।
- वडा बाट उठाएको राजस्व सिधै बैकमा दाखिला गर्ने ।
- नदि जन्य पदार्थको निकासी गर्न ठेक्का लागु हुनु भन्दा अगाडी गाउँपालिकाबाट कर्मचारी खटाई राजस्व संकलन गर्ने ।
- दहत्तर बहत्तर ठेक्का सम्बन्धी काम गर्ने ।
- अबैध रूपमा नदि जन्य पदार्थको निकासी पैठारी तथा उत्खनन् गर्ने कार्य कम गर्ने त्यस्ता कार्य गर्नेलाई राजस्व तिर्न लाग्ने ।
- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन सम्बन्धी कार्य गर्ने,
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन सम्बन्धी कार्य गर्ने, गराउने,
- सहकारी बचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमनको व्यवस्था गर्ने,
- नगर भित्र रहेका विभिन्न विषयक्षेत्रका सहकारी संस्थाहरूको नियमित अनुगमन, निरीक्षण गर्ने गराउने,
- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन तथा विकास र प्रवर्द्धन सम्बन्धी कार्य गर्ने, गराउने,
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन सम्बन्धी कार्यमा सहयोग गर्ने, गराउने,
- सीप विकास सम्बन्धी तालिमहरूको व्यवस्थापन गर्ने,
- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा गराउने,
- ढुङ्गा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, खरीढुङ्गा, फायरक्ले जस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण,



- उत्खननसम्बन्धी व्यवस्थापन र नियमनको कार्यमा सहयोग गर्ने,
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन गर्ने,
- परम्परागत रुपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापनमा ध्यान दिने,
- पर्यटकीय महत्त्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन सम्बन्धी कार्य गर्ने
- शाखासँग सम्बन्धित विभिन्न परिपत्रहरू, ऐन तथा नियमहरू संकलन गर्ने र आवश्यक दफा उत्तार गरी कार्यान्वयनका लागि अन्तर्गतका महाशाखा, शाखाहरू र वडाहरूमा पठाउने,
- समय समयमा शाखा अन्तर्गत बैठक आयोजना गर्ने,
- शाखाको कार्य क्षेत्रसँग सम्बन्धित सूचना तथा जानकारी प्रवाह गर्ने,
- आफ्नो शाखा अन्तर्गतका सहायक स्तरका कर्मचारीहरूको कार्यविवरण तयार गरी उपलब्ध गराउने,
- अधिकृत कर्मचारीको कार्य जिम्मेवारी थप वा परिमार्जन गरी उपलब्ध गराउने,
- आफू अन्तर्गतका कर्मचारीहरूको कामको सुपरीवेक्षण गर्ने र कारवाही तथा पुरस्कारको लागि सिफारिस
- सहित पेश गर्ने,
- शाखा अन्तर्गतको प्रगति प्रतिवेदन तयारी गर्ने तथा समीक्षा गर्ने,
- शाखा अन्तर्गतका कर्मचारीहरूको जिम्मा रहेको रजिस्टर अभिलेख, प्रतिवेदन फाइल तथा अन्य सम्पत्तिको दुरुस्त र सही व्यवस्था गर्ने, गराउने तथा कर्मचारीहरू सरुवा हुँदा आफ्नो जिम्मामा रहेको सामानहरूको बरबुझारथ गर्ने तथा गर्न लगाउने,
- शाखा अन्तर्गत सम्पादन हुने काम कारवाहीहरू समयमा हुनुपर्ने व्यवस्था गर्ने, कार्य सम्पादन हुन नसकेमा सोको पूर्ण जवाफदेहिता वहन गर्ने, गराउने,
- मातहतका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न लगाउने तथा कार्यसम्पादन मूल्याङ्कन गर्ने र पेश गर्ने,
- शाखा अन्तर्गत सम्पादन गरेको कार्यहरूको प्रगति तथा हासिल गरेको उपलब्धिहरूको विवरण खुलाई चौमासिक रुपमा सबैले देख्ने गरी सूचना पाटीमा टास्न लगाउने र सम्बन्धित निकायमा पठाउने,

(5) नगरप्रहरी

- नीति, कानून, मापदण्ड, निर्णयहरू कार्यान्वयनमा सहयोग, सम्पत्तिको संरक्षण,
- गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
- स्थानीय बजार तथा पार्किङ्ग स्थलको व्यवस्थापनमा सहयोग,
- नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
- गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
- स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
- कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा, विपदव्यवस्थापनमा सहयोग,
- अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
- फूटपाथ व्यवस्थापन, निर्माण नियमन
- गुणस्तर नियन्त्रण
- नगर प्रहरी सम्बन्धी अन्य कार्य ।



(6) कानून तथा मानवधिकार ईकाई

- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मस्यौदा तयारी कार्यको संयोजन र समन्वय गर्ने।
- मानव अधिकार प्रवर्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन गर्ने गराउने।
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य गर्ने।
- मानव अधिकारको संरक्षण तथा प्रवर्धन सम्बन्धी कार्य गर्ने।
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको अभिलेख राख्ने।
- न्यायिक समितिको निर्णय तथा फैसला कार्यान्वयन गर्न सहजिकरण गर्ने।
- न्यायिक प्रतिरक्षा एवं पुर्पक्षसँग सम्बन्धित कार्य गर्ने तथा छानविन तथा जाँचबुझ सँग सम्बन्धित विभिन्न निकायबाट माग भएको विवरण र जवाफ पठाउने।
- नीति तथा कानूनको प्रमाणिक प्रतिको संरक्षण, प्रकाशन र अभिलेख राख्ने।
- कार्यालयको कामको सन्दर्भमा कानूनी राय तथा परामर्श सम्बन्धी कार्यहरू गर्ने।
- ऐन, नियम, कार्यविधि, आदेश, निर्देशन, मापदण्डको प्रमाणिकरण व्यवस्थापन, राजपत्र प्रकाशन र अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- विधायन समितिको सचिवालय सम्बन्धी कार्य गर्ने।
- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन सम्बन्धी कार्य।
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य।
- न्याय तथा कानूनी राज्यको परिपालना सम्बन्धी कार्य
- मानव अधिकारको संरक्षण तथा प्रवर्धन सम्बन्धी कार्य
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी कार्य
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन सम्बन्धी कार्य

(7) आर्थिक प्रशासन शाखा

- गाउँपालिकाका र अन्तर्गतको आर्थिक प्रशासनको सञ्चालन गर्ने।
- कारोबारको लेखा राख्ने र सो को अभिलेखको व्यवस्थापन गर्ने।
- सबै प्रकारका कारोवारको निर्धारित ढाँचामा मासिक तथा बार्षिक आर्थिक विवरण तयार गर्ने।
- सम्बन्धित निकायमा आवधिक नियमित तथा पटके प्रतिवेदन गर्ने।
- आन्तरिक तथा अन्तिम लेखापरिक्षण गराउने।
- गाउँपालिका र अन्तर्गत कार्यालयहरूको बजेट तयार गर्ने गराउने, छलफल गर्ने।
- अन्तर्गतका कार्यालयहरूको बजेट बाँडफाँड तथा खर्च गर्ने अख्तियारी तयार गर्ने।
- आवश्यक अनुसार थप बजेट र निकास प्राप्त गरी बाडफाँड गर्ने।
- बेरुजुको लगत राख्ने, संपरिक्षण, फर्छ्यौट र प्रतिवेदन गर्ने।
- गाउँपालिकाको सञ्चालन सँग सम्बन्धित अन्य आवश्यक आर्थिक कार्यहरू गर्ने।
- आन्तरिक नियन्त्रण सम्बन्धी कार्यविधि तर्जुमा तथा संसोधन कार्यमा सहयोग गर्ने र त्यसको प्रभावकारीताको परीक्षण गरी आवश्यक पृष्ठपोषण दिने।

- आम्दानी, खर्च र त्यसको लेखांकन प्रचलित कानूनद्वारा निर्दिष्ट प्रकृया अनुसार भए नभएको (मासिक वा पूर्व) परिक्षण गरि चौमासिक रूपमा प्रतिवेदन गर्ने ।
- वित्तीय पारदर्शिता र जवाफदेहिता कायम गर्न सहयोग पुर्याउने ।
- वित्तीय प्रतिवेदन समयमै, सही र भरपर्दो रूपमा उपवन्ध गराइ वित्तीय अनुशासन कायम गर्न सहयोग पुर्याउने ।
- आन्तरिक लेखापरीक्षण सम्बन्धी सुधारका विषयवस्तुलाई प्रभावकारी पार्न नीतिगत पृष्ठपोषण गर्ने ।
- अन्तिम लेखापरीक्षण अगावै त्रुटि सच्याउन लगाई वेरुजु हुन नदिने ।
- महालेखा परीक्षकबाट हुने अन्तिम लेखापरीक्षणलाई सहयोग पुर्याउने ।

(8) आन्तरिक लेखापरीक्षण इकाई

- लेखापरीक्षण सम्बन्धी नीति तथा कार्यक्रमको खांका तयारी स्वीकृत पश्चात कार्यान्वयन गर्ने, गराउने,
- लेखापरीक्षण विवरण (वेरुजुको लगत समेत) को अभिलेख व्यवस्थापनको कार्य गर्ने,
- लेखापालन सम्बन्धी क्षमता विकास सम्बन्धी कार्य गर्ने,
- वार्षिक आयव्यय र धरौटीको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्य गर्ने,
- वार्षिक स्वीकृत बजेटको आधारमा आयव्यय धरौटी सम्बन्धी विवरण माग गरी आन्तरिक लेखापरीक्षण प्रतिवेदन कार्य गर्ने, गराउने,
- आन्तरिक लेखापरीक्षण प्रतिवेदन कार्यको लागि वार्षिक कार्ययोजना तयार पारी पेश गर्ने,
- लेखा समितिको सदस्य सचिव भई कार्य गर्ने, लेखा समितिको सचिवालयको काम गर्ने,
- शाखाका कर्मचारीहरूलाई कामको कार्यविभाजन गराई कार्यको जिम्मेवारी दिने,
- आन्तरिक लेखापरीक्षण प्रतिवेदन कार्यका चौमासिक प्रतिवेदन पेश गर्ने,
- आन्तरिक लेखापरीक्षण प्रतिवेदन कार्यमा देखिएका नीतिगत कमी कमजोरी त्रुटी सुधारका लागि सुझाव सहित पेश गर्ने,
- कार्यालयको खरिद, ठेक्का, उपभोक्ताबाट गरिने कार्यको यथेष्ट विवरण माग गरी प्रचलित कानून बमोजिम भए नभएका सम्बन्धमा प्रतिवेदनमा सुझाव सहित पेश गर्ने,
- विभिन्न महाशाखा, शाखा एवं सरोकारका क्षेत्रमा समन्वय वेरुजु कम गर्न जोड दिने,
- लेखापरीक्षणसँग सम्बन्धित विभिन्न परिपत्रहरू, ऐन तथा नियमहरू संकलन गर्ने र आवश्यक दफाउत्तरगरी कार्यान्वयन गर्ने र आवश्यक भए वडाहरूमा पठाउने,
- शाखाको कार्य क्षेत्रसँग सम्बन्धित सूचना तथा जानकारी प्रवाह गर्ने,

(9) पूर्वाधार विकास, भवन निर्माण नियमन तथा विपद व्यवस्थापन शाखा

- सडक मापदण्ड निर्धारण तथा मापदण्डको कार्यान्वयन।
- सडक योजनाको लागत अनुमान तयार तथा कार्यसम्पादनको आधारमा प्रतिवेदन तयार गर्ने।
- कजवे, नाली, पुल, सिन्चाई, खानेपानी, पार्क लगायत पूर्वाधार निर्माण सम्बन्धी कार्य गर्ने।
- ग्रामिण तथा कृषि सडक र सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा कार्यान्वयन अनुगमन र नियमन कार्य गर्ने।
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन



- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुर्योजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको स्ट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर,
- भाडा दर निर्धारण र नियमन
- ट्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन,
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीको
- प्रवर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन



(10) भवन तथा मापदण्ड कार्यान्वयन तर्फ

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान सम्बन्धी कार्य।
- अध्ययन, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन सम्बन्धी कार्य।
- भवन निर्माण इजाजत, भवन संहिता कार्यान्वयन सम्बन्धी कार्य।
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन सम्बन्धी कार्य।
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण सम्बन्धी कार्य।
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार सम्बन्धी कार्य।
- जग्गाको नाप नक्सा, कित्ताकाट, हाल साविक, रजिष्ट्रेशन नामसारी तथा दाखिला खारेज गर्ने सम्बन्धी कार्य।
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन गर्ने सम्बन्धी कार्य।
- भूमिको वर्गिकरण अनुसारको लगत गर्ने सम्बन्धी कार्य।
- सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजिकरण सम्बन्धी कार्य।
- नापि नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजिकरण सम्बन्धी कार्य।
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य सम्बन्धी कार्य।

(11) वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन तर्फ

- वन, वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- वृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन सम्बन्धी कार्य।
- वातावरणीय जोखिम न्यूनीकरण सम्बन्धी कार्य।
- न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन सम्बन्धी कार्य।
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन सम्बन्धी कार्य।
- पानी मुहानको संरक्षण, पहिरो नियन्त्रण सम्बन्धी कार्य।



- जलवायु परिवर्तन अनुकूलन कार्यक्रम सम्बन्धी कार्य ।
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण वितरण र समन्वय सम्बन्धी कार्य ।
- तटबन्ध, नदि र पहिरोको नियन्त्रण तथा नदिको व्यवस्थापन गर्ने सम्बन्धी कार्य ।
- विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा वस्तीहरूको पहिचान गर्ने ।
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश स्थानिय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग समन्वय र सहकार्य गर्ने सम्बन्धी कार्य ।
- विपद् व्यवस्थापन कोषको स्थापना तथा सन्चालन र स्रोत साधनको परिचालन गर्ने ।
- फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन सम्बन्धी कार्य ।
- सरसफाई तथा स्वास्थ्यजन्य फोहरमैलाको व्यवस्थापन सम्बन्धी कार्य ।
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण सम्बन्धी कार्य ।
- सार्वजनिक शौचालय व्यवस्थापन सम्बन्धी कार्य ।
- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।

(12) स्वास्थ्य उपशाखा

- राष्ट्रिय तथा प्रादेशिक लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण गर्ने ।
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप अस्पताल र नर्सिङ्ग होम, निदान केन्द्र र अन्य स्वास्थ्य संस्थाहरू र क्लिनिक दर्ता, सञ्चालन, अनुमति र नियमन गर्ने गराउने ।
- आधारभूत स्वास्थ्य सेवा सञ्चालन र प्रवर्धन गर्ने गराउने ।
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन गर्ने ।
- औषधिजन्य वनस्पति, जडिवुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन, र नियमन गर्ने ।
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रम व्यवस्थापन गर्ने ।
- स्थानीयस्तरमा औषधी तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण तथा नियमन गर्ने ।
- स्थानीयस्तरमा औषधिको प्रयोग र सुक्ष्म जीव निरोधक (Antimicrobial Resistance) न्यूनीकरण गर्ने ।
- स्थानीयस्तरमा औषधी र स्वास्थ्य उपकरणको खरिद, भण्डार र वितरण गर्ने ।
- स्थानीय स्वास्थ्य सूचना प्रणाली व्यवस्थापन गर्ने ।
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भिलेन्स) गर्ने ।
- स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवा सञ्चालन गर्ने ।
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्यवृत्तको पालनालगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन गर्ने ।



- जुनोटिक र कीटजन्य रोग नियन्त्रण तथा व्यवस्थापन गर्ने ।
- सुर्ति, मदिरा र लागुपदार्थजन्य वस्तुको प्रयोग, नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने ।
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवा व्यवस्थापन गर्ने ।
- स्थानीयस्तरमा जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य, महामारी नियन्त्रण योजना र कार्यान्वयन गर्ने ।
- स्थानीयस्तरमा सरुवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम गर्ने ।
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह गर्ने ।
- रक्त सञ्चार सेवा, स्थानीय तथा सहरी स्वास्थ्य सेवा गर्ने ।
- औषधि पसल सञ्चालन र नियमन गर्ने ।
- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन तथा नियमन गर्ने
- स्वस्थ खानेपानी र खाद्यपदार्थको गुणस्तर एवं वायु तथा ध्वनी प्रदूषण नियन्त्रण गर्ने ।
- सरसफाई सचेतना अभिवृद्धि गर्ने ।
- स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन, संकलन, पुनर्उपयोग, विसर्जन, सेवा शुल्क निर्धारण र नियमन गर्ने
- र अशाक्तहरुको व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने।

(13) महिला बालबालिका तथा सामाजिक समावेशीकरण विकास ईकाई

- महिला हकहित सम्बन्धी नीति, नियम, योजना तर्जुमा, कार्यान्वयन, समन्वय र नियमन,
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण तथा क्षमता विकासका कार्यहरू,
- सवै किसिमका घरेलु हिंसा लगायत लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र संरक्षणात्मक उपायहरू अवलम्बन गर्दै पिडीतलाई पुनः स्थापना गराउने कामहरू,
- एकल महिलाको हकहित र संरक्षण सम्बन्धी कार्यहरू,
- बालबालिका, किशोर किशोरीहरूको हकहित संरक्षणका लागि स्थानीय नीति, नियम, कार्यक्रम तर्जुमा तथा कार्यान्वयन र नियमन सम्बन्धी कामहरू,
- बालमैत्री शासकीय प्रबन्ध, बाल क्लवको स्थापना, बाल सञ्जाल गठन, बाल गृह स्थापना लगायत शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापनका कामहरू, असहाय बालबालिका, सडक बालबालिकाको संरक्षणको लागि बाल सुधार तथा पुनः स्थापना केन्द्रको व्यवस्थापन,
- जेष्ठ नागरिकको लगत अध्यावधिक गर्ने, परिचयपत्र वितरण, स्वास्थ्य सुविधा लगायत सामाजिक सुरक्षा सम्बन्धी कामहरू,
- अपाङ्गता भएका व्यक्ति तथा असहाय, असक्तको लगत अध्यावधिक गर्ने, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन र वितरण सम्बन्धी कामहरू,
- अपाङ्ग तथा असक्त मैत्री पूर्वाधार निर्माण र सञ्चालनको व्यवस्था,
- सामाजिक सुरक्षा तथा सामाजिक समावेशीकरण सम्बन्धी स्थानीय नीति, नियम, मापदण्ड तर्जुमा,
- सङ्घीय सरकारबाट उपलब्ध सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भत्ता वा बृत्ती पाउने सवैको लगत अद्यावधिक गर्ने, तोकिए बमोजिममासिक बृत्ती सुविधा उपलब्ध गराउने,

- व्यक्तिगत घटना दर्ता (जन्म,मृत्यु,विवाह,बसाईसराई,सम्बन्ध बिच्छेद र धर्मपुत्र धर्मपुत्री सम्बन्धी) अभिलेख अद्यावधिक र व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोगबाट घटना दर्ताको प्रमाणपत्र वितरण लगायत नियमित प्रतिवेदन प्रस्तुती ,
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ र प्रदेश तथा स्थानीय तहमा आवश्यक सम्पर्क, समन्वय तथा सहकार्य गर्ने ,

(14) सामाजिक सुरक्षा तथा पैजिकरण ईकाई

- सामाजिक सुरक्षा तथा सुविधाको वितरण व्यवस्थापन कार्य गर्ने,
- सामाजिक सुरक्षा प्राप्त गर्ने नागरिकहरुको रेकर्ड व्यवस्थापन गर्ने,
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय कार्यक्रम सञ्चालन सम्बन्धी कार्यमा सहयोग गर्ने,
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापनका कार्यमा सहयोग गर्ने,
- सामाजिक सुरक्षाको कार्यान्वयनको सन्दर्भमा देखिएका द्विविधाहरु हटाउन सङ्घ, प्रदेशसँग सम्पर्क, समन्वय गर्ने,
- आधुनिक प्रविधिमाईरत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), सम्बन्धी कार्य गर्ने,
- जन्म, मृत्यु, विवाह, बसाई सराई सम्बन्धी संशोधनको कार्य गर्न पेश गर्ने,
- घटना दर्ताको अभिलेख दुरुस्त रूपले सुरक्षित राख्ने व्यवस्था मिलाउने,
- आवश्यक पेको समयमा तुरुन्त रेकर्ड उपलब्ध हुने गरी कम्प्युटर प्रणालीमा आवद्ध गर्ने,
- आफ्नोकार्य क्षेत्रसँग सम्बन्धित सूचना तथा जानकारी प्रवाह गर्ने,
- आफ्ना उपशाखा अन्तर्गतका सहायक स्तरका कर्मचारीहरुको कार्यविवरण तयार गरी उपलब्ध गराउन शाखामा सिफारिस गर्ने,
- जिम्मा रहेको रजिस्टर अभिलेख, प्रतिवेदन फाइल तथा अन्य सम्पत्तिको दुरुस्त र सही व्यवस्था गर्ने, गराउने तथा कर्मचारीहरु सरुवा हुँदा आफ्नो जिम्मामा रहेको सामानहरुको बरबुझारथ गर्ने,
- उपशाखा अन्तर्गत सम्पादन हुने काम कारवाहीहरु समयमा हुनुपर्ने व्यवस्था गर्ने, कार्यसम्पादन हुन नसकेमा सोको पूर्ण जवाफदेहिता वहन गर्ने, गराउने,



(15) कृषि विकास शाखा

- कृषि उत्पादन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन गर्ने ।
- कृषि बजार सूचना, बजार तथा हाटबजार पूर्वाधार निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रम सञ्चालन र नियमन गर्ने।
- कृषि प्राकृतिक प्रकोप तथा महामारी रोग नियन्त्रण गर्ने।
- कृषि वातावरण संरक्षण, जैविक विविधता संरक्षण र प्रवर्धन गर्ने।
- कृषिजन्य वस्तुको प्रवर्धन तथा विकास र बजारीकरण गर्ने।
- स्थानीय चरण तथा खर्क विकास र व्यवस्थापन गर्ने।
- स्थानीयस्तरमा कृषि र पशुपंक्षी सम्बन्धी तथ्यांक व्यवस्थापन र सूचना प्रणाली व्यवस्थापन गर्ने ।
- कृषि सम्बन्धी बीमा र कर्जा सहजीकरण गर्ने।
- साना सिंचाई निर्माण तथा सुधार गर्ने।
- कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन गर्ने।
- स्थानीय तहमा कृषि प्रसार तथा जनशक्तिव्यवस्थापन र परिचालन गर्ने।



- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तिकरण कार्यक्रम संचालन गर्ने।
- बिउबिजन, नश्रु, मलखाद र रसायन तथा औषधिहरूको उपयोग र नियमन गर्ने।
- कृषक समूह, सहकारी र स्थानीय समवद्ध संघसंस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन गर्ने।
- स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधि संरक्षण र हस्तान्तरण गर्ने गराउने।
- कृषि सम्बन्धी सूचना प्रचार प्रसार गर्ने गराउने।
- स्थानीयस्तरको कृषि स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन गर्ने।

(16) पशुपंक्षी तथा मत्स्य विकास शाखा

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन तथा पशुपंक्षी बजार, पूर्वाधार, सुविधा र आपूर्तिसम्बन्धी,
- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी योजना तथा कार्यक्रमको कार्यान्वयन सम्बन्धी कार्य,
- पशुपंक्षी हाटबजारको पूर्वाधार निर्माणमा सहयोग, तालिम, प्राविधिक टेवा, क्षमता विकास कार्यक्रमको सञ्चालन सम्बन्धी कार्य,
- पशु आहारको गुणस्तर नियमन, पशु वधशालाको व्यवस्थापन र नियमन,
- पशुपंक्षी चिकित्सा सेवाको व्यवस्थापन, पशुपंक्षी सम्बन्धी बिमा र कर्जा सहजीकरण,
- पशुजन्य तथा कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण सम्बन्धी कार्य,
- पशुपंक्षी सम्बन्धी बिमा र कर्जा सहजीकरण सम्बन्धी कार्य,
- पशुपालकहरूको क्षमता अभिवृद्धि, प्राविधिक टेवा, सीप विकास सम्बन्धी कार्य,
- पशुपंक्षी सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन सम्बन्धी कार्य,
- पशुपंक्षी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली प्रचारप्रसार सम्बन्धी कार्य,
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन तथा पशु आहारको गुणस्तर नियमन सम्बन्धी कार्य,
- पशुपंक्षी सम्बन्धी बिमा र कर्जा सहजीकरणमा सहयोग सम्बन्धी कार्य,
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापनमा सहयोग तथा पशु आहारको गुणस्तर नियमन सम्बन्धी कार्य,
- स्थानीयस्तरमा पशुपंक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली विकास सम्बन्धी कार्य,
- पशु वधशाला व्यवस्थापन र नियमन सम्बन्धी कार्य,
- पशुपंक्षी पालन तथा पशुपंक्षी उपज कृषकलाई संगठित गर्ने सम्बन्धी कार्य,
- पशुसेवा तर्फ नश्रुसुधार सम्बन्धी सम्बन्धी कार्य,
- पशु चिकित्सालय सम्बन्धी कार्यविधि, योजना र कार्यक्रम सम्बन्धी कार्य,
- पशु रोग स्वास्थ्य उपचार, खोप, वन्ध्याकरण, कृत्रिम गर्भाधान सम्बन्धी सेवा प्रवाह र पशुपंक्ष रोग तथा महामारी नियन्त्रण सम्बन्धी कार्य,
- माग र आवश्यकता अनुसार पशुस्वास्थ्य शिविर संचालन सम्बन्धी कार्य, पशुरोग सम्बन्धी सामान्य ल्याव सेवा सञ्चालन सम्बन्धी कार्य,
- पशुपंक्षी, पोल्ट्री र डेरी विकास सम्बन्धी नीति, कार्यविधि, योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य,
- पशुपंक्षी, पोल्ट्री र डेरी उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी कार्य,



(17) शिक्षा, युवा तथा खेलकुद विकास शाखा

- शिक्षा सम्बन्धी नीति, योजना तयार गरी कार्यान्वयन गराउने र सो कार्य नीति नियम अनुरूप भए नभएको हेरी सुधार गर्नुपर्ने भए सो अनुरूप गर्ने, गराउन पेश गर्ने,
- विद्यालयलाई सूचना तथा प्रविधिमैत्री शिक्षण सिकाई वातावरणको कार्यक्रम तयार गरी कार्यान्वयन गर्नेगराउने,
- बालबालिकाको हकहीत संरक्षण तथा महिला हक सम्बन्धी नीति, योजना तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
- विद्यालयले स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागु गरे नगरेको सम्बन्धमा निरीक्षण गर्ने गराउने ।
- सामुदायिक विद्यालका शिक्षक तथा कर्मचारीहरूको तलव प्रतिवेदन पारित गराउने।
- विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ गठन गर्ने गराउने ।
- कार्यपालिकाबाट स्वीकृत मापदण्डको आधारमा शिक्षकको सरुवा तयारी गर्ने ।
- विद्यालय व्यवस्थापन समितिको सिफारिसमा समितिमा शिक्षकलाई विद्यालय समय बाहेक वा विद्यालको नियमित पठन पाठनमा असर नगर्ने गरी अतिरिक्त समयमा अन्यत्र कार्य गर्नु पुर्व स्वीकृत प्रदान गर्ने
- शिक्षकको गुणस्तर बढाउनको लागि शिक्षक प्रधानध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको समय समयमा बैठक गोष्ठी वा तालिमको संचालन गर्ने।
- आधारभुत तहको अन्त्यमा लिइने परीक्षा सन्चालन गर्न परीक्षा सन्चालन समितिको सदस्य सचिव भई कार्य गर्ने ।
- नियुक्ति वा बढुवाको लागि आयोगबाट सिफारिस भई आएका शिक्षक वा कर्मचारीलाई विद्यालयमा नियुक्ति गर्ने ।
- सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सेवा विवरण तथा अन्य अभिलेख अद्यावधिक गर्ने गराउने ।
- शिक्षक वा कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन गरी त्यसको विवरण आयोगमा पठाउने।
- खेलकुदको सरचनाको पूर्वधार निर्माण सन्चालन तथा विकास गर्ने ।
- खेलकुद विकास गर्ने ।
- खेलकुद प्रशासन तथा संङ्घ संस्थाको नियमन र समन्वय गर्ने ।

(४) निकायबाट प्रदान गरिने सेवा, शुल्क सम्बन्धी विवरण:

क्र.सं.	सेवाको प्रकार	सेवा प्रदान गर्ने शाखा	सेवा शुल्क
महिला बालबालिका तथा सामाजिक समावेशिकरण विकास सम्बन्धी			
१	ज्येष्ठ नागरिक परिचयपत्र प्रदान	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा	निःशुल्क
२	अपाङ्गता परिचयपत्र प्रदान	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा	निःशुल्क
कृषि सेवा सम्बन्धी			
१	कृषि समुह दर्ता तथा नविकरण	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार

२	मलखाद, कृषि फर्म तथा कृषि सामाग्री विक्रेता दर्ता तथा नविकरण	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
३	कृषि ऋण तथा अनुदान सिफारिस	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
४	कृषि विमा सिफारिस	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
५	कृषि सेवा सम्बन्धी अन्य सिफारिस	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
पशु सेवा सम्बन्धी			
१	पशु पन्छी समुह दर्ता तथा नविकरण	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
२	पशु पन्छी पालन फर्म तथा पशु सेवा सामाग्री विक्रेता दर्ता तथा नविकरण	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
३	पशु पन्छी सम्बन्धी ऋण तथा अनुदान सिफारिस	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
४	पशु विमा सिफारिस	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
५	पशु सेवा सम्बन्धी अन्य सिफारिस	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
६	पशुपन्छी उपचार सेवा	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
घर नक्सा सम्बन्धी			
१	नयाँ घर नक्सा दर्ता र नक्सा पास	पुर्वाधार शाखा / भवन तथा नक्सा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
योजना सम्बन्धी			
१	उपभोक्ता समितिसँग योजना सम्झौता तथा पेश्की प्रदान	योजना तथा प्रशासन शाखा / पुर्वाधार शाखा	निःशुल्क
२	रनिङ्ग बिल तथा अन्तिम बिल भुक्तानी	योजना तथा प्रशासन शाखा / पुर्वाधार शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
३	धरौटी फिर्ता	योजना तथा प्रशासन / पुर्वाधार / आर्थिक प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
४	विभिन्न प्रकारका सिफारिस	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
५	टोल विकास संस्था दर्ता	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
६	नयाँ संस्थाका दर्ताका सिफारिस	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
७	संस्था नविकरणका लागि सिफारिस	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
प्रशासन सम्बन्धी			
१	विभिन्न सिफारिसहरू	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार

(Handwritten signature)

पञ्जीकरण तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी			
१	सामाजिक सुरक्षा भत्ता लाभग्राही दर्ता	पञ्जीकरण शाखा बन्दिपुर, तनहुँ गण्डुकी	निःशुल्क
२	सामाजिक सुरक्षा भत्ता लाभग्राही नविकरण	पञ्जीकरण शाखा	निःशुल्क
सूचना माग सम्बन्धी			
१	सूचना माग	सूचना अधिकारी	सूचनाको हक सम्बन्धी ऐन, नियमावली र निर्देशिका बमोजिम तोकिएको दस्तुर
आर्थिक प्रशासन / लेखा सम्बन्धी			
१	योजनाहरूको पेशी, रनिङ्ग बिल, तथा अन्तिम भुक्तानी	आर्थिक प्रशासन शाखा	निःशुल्क
२	पुर्वाधार बाहेकका प्रवर्धनात्मक योजना तथा कार्यक्रमहरूको पेशी तथा अन्तिम भुक्तानी	आर्थिक प्रशासन शाखा	निःशुल्क
३	अन्य भुक्तानी	आर्थिक प्रशासन शाखा	निःशुल्क
स्वास्थ्य सम्बन्धी			
१	विपन्न नागरिक स्वास्थ्य सिफारिस	स्वास्थ्य शाखा	निःशुल्क
२	स्वास्थ्य सम्बन्धी अन्य सेवाहरू	स्वास्थ्य शाखा	निःशुल्क
शिक्षा, युवा तथा खेलकुद शाखा			
१	नयाँ सामुदायिक विद्यालय खोल्ने अनुमति	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
२	नयाँ संस्थागत विद्यालय खोल्ने अनुमति	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
३	कक्षा थप	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
४	विषय थप	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
५	विधान तथा विनियमावली संशोधन	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
६	विद्यालयको स्थान परिवर्तन अनुमति	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
७	विद्यालयको नाम तथा स्वामित्व परिवर्तन	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
८	पुर्व प्राथमिक तह सञ्चालन अनुमति	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
९	कक्षा आठको विद्यार्थीको नाम थर तथा जन्म मिति संशोधन	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
१०	शिक्षक सरुवा सिफारिस	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
११	कक्षा आठको ग्रेड सिट / प्रमाणपत्रको प्रतिलिपि	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार





वैद्यपुर् गाउँपालिका
गाउँ कार्यपालिकाको
बन्दिपुर, तनहुँ

१२	विभिन्न सिफारिस	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
१३	निवृत्तिभरण सिफारिस	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
१४	पुस्तकालय स्थापना	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
१५	कम्प्युटर इन्स्टिच्युट, टाईप सेन्टर, भाषा प्रशिक्षण तथा कोचिङ्ग कक्षा सञ्चालन	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
१६	शिक्षासँग सम्बन्धित तालिम, अनुसन्धान तथा परामर्श सेवा	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार

(५) सेवा प्रदान गर्ने निकायमा कार्यरत जिम्मेवार अधिकारीको विवरण:

क्र.सं.	कार्यरत शाखा	कर्मचारीको नाम थर	पद	मोवाइल नं.	कैफियत
1.	कार्यालय प्रमुख	श्री यादवराज आचार्य	प्रमुख प्रशासकीय अधिकृत	९८५६००३१११	
2.	प्रशासन शाखा /जिन्सी शाखा	गिर वहादुर राना	प्रशासन शाखा प्रमुख	९८४६१५८१९८	
		शंकर अछामी	सहायक कम्प्युटर अधिकृत	९८२४१५६०२०	
3.	राजस्व शाखा	दिनेश पौडेल	राजस्व अधिकृत	९८४५०४३२२१	
4.		राधिका श्रेष्ठ	वरिष्ठ प्रशासन सहायक	9849278632	
5.	योजना अनुगमन	सरला घिमिरे	सहायक प्रशासकीय अधिकृत	९८४६९५४९७६	
6.	आर्थिक प्रशासन शाखा		लेखा अधिकृत		
		गगन थापा	लेखापाल	9864423666	
		मनोज बराल	खा.प.स.टे	9846055380	
7.	पूर्वाधार विकास शाखा	आशिष पोखरेल	इन्जिनियर	9843700524	
		खुशु ठाकुर	सव इन्जिनियर	9844297403	
		आयुष तिवारी	सव इन्जिनियर	9806646010	
		सुजाता शर्मा	सव इन्जिनियर		
		दिपक महत्तो	अ.सव इन्जिनियर	9844305585	
		दिल वहादुर मगर	अ.सव इन्जिनियर	9846140298	
		रजनी थापा	अ.सव इन्जिनियर		
		सो वहादुर थापा मगर	अ.सव इन्जिनियर		
8.	शिक्षा, युवा तथा खेलकुद शाखा	भिम प्रसाद लामिछाने	शिक्षा अधिकृत	9848130055	
		सिर्जना अधिकारी	सहायक शिक्षा अधिकृत	9843097882	
9.	आन्तरिक लेखा परिक्षण शाखा				
10.	न्याय प्रशासन शाखा	राजेन्द्र पराजुली	न्यायिक सहजकर्ता	9863447490	

11.	सूचना प्रविधि शाखा	विशाल न्यौपाने	सूचना प्रविधि अधिकृत	9840195824	
12.	कृषि विकास शाखा	सन्तोस घिताले	कृषि स्नातक	9869712890	
		दिनेश सुवर्णकार	प्रा.स	9848446698	
		सुनिल श्रेष्ठ	ना.प्र.स	9844661199	
13.	पशुपंक्षि तथा मत्स्य विकास शाखा	मधु विलास न्यौपाने	पशु विकास अधिकृत	९८५५०६९९३१	
		डा.प्रविण चौधरी	पशु चिकित्सक	9845656607	
		ओम बहादुर दौ	ना.प्र.स्वा.प्रा	986600379	
		ललन शाह रौनियार	ना.प्र.से.प्रा	9865305784	
		विनोद वानियाँ	प्रा.स	9869683515	
14.	स्वास्थ्य सेवा शाखा	किरण श्रेष्ठ	जन-स्वास्थ्य निरीक्षक	9856041534	
		विमला पोखरेल कट्टेल	सि.अ.न.मि, नि	9846471893	
15.	फोहोर मैला शाखा	अमिर गुरुङ	स.चौथो	9808502353	
16.	महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा	कविता पौडेल	स.म.वि.अ.	9846151410	
17.	रोजगार सेवा केन्द्र	शरण सिंह गुरुङ	रोजगार संयोजक	9846436611	
		रोहित थापा	रोजगार सहायक	9843217931	
		अर्विन वि.क	रोजगार प्राविधिक सहायक	9819138083	
		रुकु गुरुङ	मनोसामाजिक परामर्शकर्ता	9846129928	
		मनसरी गुरुङ	वित्तिय साक्षरता सहजकर्ता	9849778971	
18.	पञ्जीकरण शाखा	सुरज भट्टराई	MIS अपरेटर	9856042770	
		कल्पना खत्री	फिल्ड सहायक	9846911623	हाल ३ नं वडा कार्यालय मा कार्यरत
19.	लघु उधम विकास शाखा	स्वस्तीका आले	उधम वि.सहजकर्ता	9820953416	
20.	सवारी चालक	बुद्धि बहादुर गुरुङ	ह.स.चा.	9814160166	
		नारद पाटा मगर	हे.स.चा.	9846173418	
		संगम थापा मगर	ह.स.चा.	9826270723	बन्दिपुर अस्पताल एम्बुलेन्स चालक
		सुक बहादुर गुरुङ	ह.स.चा.	9845770171	
21.	नापि शाखा	केशव डाँगी	अमिन	9866335511	
22.	बन्दिपुर गाउँपालिका का.स	देवि प्रसाद लामिछाने	का.सहयोगी	9846197401	
		भगवान भण्डारी	का.सहयोगी	9866013721	

		राम बहादुर योगी	का.सहयोगी	9818991918	
		सिता वि.क	का.सहयोगी		
23.	वडा नं १ को कार्यालय	चेत मान श्रेष्ठ	वडा सचिव	9846065209	
		मन्दिपा श्रेष्ठ	ना.प्र.स	9816162353	
		सम्झना सुनार	का.सहयोगी	9864377890	
		गिता महत	का.सहयोगी	9806578727	
24.	वडा नं २ को कार्यालय	सविना पोखरेल	वडा सचिव	9846163288	
		तिलकुमार राना	का.सहयोगी	9824157706	
	वडा नं ३ को कार्यालय	सुनिता चापागाई	वडा सचिव	9846294351	
		ईश्वरी भट्टराई	का.सहयोगी	9846775558	
25.	वडा नं ४ को कार्यालय	पुजा श्रेष्ठ	वडा सचिव	9864264470	
		विमला थापा	का.स	9845549705	
		जाल माया थापा	का.सहयोगी		
26.	वडा नं ५ को कार्यालय	पूर्ण खवास	वडा सचिव	9867790379	
		लक्ष्मी गुरुङ	का.स	9846080439	
		कल्पना आले गाहा	का.स		
27.	वडा नं ६ को कार्यालय	ललन शाह रौनियार	वडा सचिव		
		बुद्धि वहादुर गुरुङ	का.स	9806618073	
28.	पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्र	नविन कुमार श्रेष्ठ	अ.हे.व.	9846179259	
		पार्वती नेपाली	अ.हे.व.	9806664218	
29.	कुकुर्दि आधारभूत स्वास्थ्य सेवा केन्द्र	अर्जुन गुरुङ	अ.हे.व.	9802842957	
		प्रमिला आले मगर	अ.न.मि.	9846112963	
		गोप वहादुर वि क	का.स	9816656081	
30.	सुखौरा स्वास्थ्य सेवा केन्द्र, बन्दिपुर-३, तनहुँ	सिर्जना ओलिया	अ.हे.व.	९८६०९८२६६९	
		आरती बराईली	अ.न.मी.	९८१७१६२००७	
		मन कुमारी गुरुङ्ग	का.स.	९८२४१९३७३६	
31.	कल्चोक आधारभूत स्वास्थ्य सेवा केन्द्र, बन्दिपुर-५, तनहुँ।	खुशु थापा मगर	अ.हे.व.	९८२६१८९७२३	
		रश्मी थापा मगर	अ.न.मी.	९८२७१०८६७६	
		प्रतिमा थापा	का.स.	९८२७१३६३५९	
	साराङघाट स्वास्थ्य सेवा केन्द्र	सुजन गुरुङ्ग	अ.हे.व.	९८६६०००११०	
		तोरा माया राना	अ.न.मी.	९८४४९३३२९५	

32.	धरमपानी स्वास्थ्य चौकी	मिना राना भाट	अ.न.मी.	९८४५३३१७१३	
		सुजन बजगाई	हे.अ.	९८६१०५०६२४	
		रेबती गुरुङ्ग	अ.न.मी.	९८६४३७८१६५	
		हुकुम चन्द ठकुरि	ल्या.अ.	९८६९२३९२८२	
		सुकलाल गुरुङ्ग	का.स.	९८६६००००३०	
		संगम थापा मगर	ह.स.चा.	9826270723	धरमपानी स्वास्थ्य चौकी, एम्बुलेन्स चालक

(६) निर्णय गर्ने प्रक्रिया र अधिकारी:

- गाउँपालिकाको समग्र दिगो विकास, सुशासन, विकास तथा समृद्धि लगायतका दिर्घकालिन प्रकृतिका गहनतम विषयहरू गाउँसभामा घनिभुत छलफल भै निर्णय मार्फत गाउँपालिका कार्यालयले कार्यान्वयन गर्ने गर्दछ ।
- सालवसाली रुपमा गरिने वार्षिक विकास कार्यक्रम तथा बजेट प्रचलित कानुन तथा गाउँपालिकाको आवश्यकता र औचित्यका आधारमा गाउँ कार्यपालिका बैठकले पेश गरेको वार्षिक बजेट कार्यक्रम गाउँसभाबाट स्वीकृत गरी कार्यान्वयन गरिने ।
- नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानुनहरूको अधिनमा रही नियमित तथा आकस्मिक निर्णयहरू गाउँ कार्यपालिकाको बैठकबाट गरी कार्यान्वयन हुने ।
- तत्काल केही गर्नुपर्ने आवश्यक भएमा गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट तथा गाउँसभा र कार्यपालिका बैठकले स्वीकृत गरेका कार्यक्रम, प्रशासनिक कार्य र नियमित सेवा प्रवाहका विषयमा प्रमुख प्रशासकीय अधिकृत स्तरिय निर्णय गरी कार्यान्वयन हुने ।

(७) निर्णय उपर उजुरी सुन्ने अधिकारी:

गाउँपालिका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडा अध्यक्षहरू र सम्बन्धित शाखा प्रमुख ।

(८) सम्पादन गरेको कामको विवरण:



महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा द्वारा सम्पादित क्रियाकलाप

- अपाङ्गता भएका व्यक्तिहरुमाथि हुने हिंसा न्युनिकरणका लागि अभिमुखिकरण कार्यक्रम
- लैंगिक हिंसा न्युनिकरणका लागि अभिमुखिकरण कार्यक्रम -२
- अन्तराष्ट्रिय महिला दिवस, दिवसीय कार्यक्रम
- विभिन्न दिवसीय कार्यक्रम
- लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण
- सीप विकास कार्यक्रम
- बन्दीपुर गाउँ बाल संजाल पुर्नरगठन।
- अपाङ्गता परिचयपत्र वितरण
- जेष्ठ नागरिक परिचयपत्र वितरण।



अपाङ्गता परिचयपत्र वितरणको अवस्था

क्र.स	किसिम	हालसम्मक अवस्था		
		महिला	पुरुष	जम्मा
१	क वर्ग	२३	३९	६२
२	ख वर्ग	६९	१०८	१७७

Handwritten signature/initials

Handwritten signature/initials



३	ग वर्ग	२२	४८	७०
४	घ वर्ग	१९	२२	४१
जम्मा		१३३	२१७	३५०

वडागत रुपमा जेष्ठ नागरिक परिचयपत्र वितरणको अवस्था:

वडा नं	महिला	पुरुष	जम्मा
१	१०४	९१	१९५
२	१०८	८९	१९७
३	१३९	११५	२५४
४	१३४	१२४	२५८
५	३७	३१	६८
६	४७	४१	८८
जम्मा	५६९	४९१	१०६०

Handwritten signature

Handwritten signature

बन्दीपुर गा. पा. पशुपन्छी तथा मत्स्य विकास शाखाको आ.व. २०८१/०८२ मा सम्पन्न भएको
प्रगति विवरण



- पशुरोग नियन्त्रण तथा औषधी खरिद कार्यक्रम सम्पन्न भएको ।
- तिन दिने व्यवसायिक बाख्रा पालन तथा बंगुर पालन तालिम सम्पन्न भएको ।
- ५०% अनुदानमा घाँसको वीउ वितरण कार्यक्रम सम्पन्न भएको ।
- बन्दीपुर गाउँपालिका भित्रका ९० वटा समुदायिक तथा घरपालुवा कुकुरहरुलाई निःशुल्क बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण कार्यक्रम सम्पन्न भएको ।
- जुनोटिक डिजिज स्कूल सम्बन्धि स्कूल शिक्षा कार्यक्रम बन्दीपुर वार्ड न. १, २, ३, ४ र ६ मा स्कूल शिक्षा तथा जुनोटिक रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको ।
- निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम बन्दीपुर वार्ड न. ४ र ६ मा सम्पन्न भएको,
- विपन्न कृषकहरुलाई बाख्रा साटासाट कार्यक्रम सम्पन्न भएको ।
 - बन्दीपुर वार्ड न. १ भित्रका २ वटा समूहहरुमा विपन्न २४ जना कृषकहरुलाई २४ वटा माउ बाख्रा र २ वटा प्रजनन योग्य बोनर जातको ब्याड बोका तथा बीमा कार्यक्रम सम्पन्न भएको ।
- उत्कृष्ट कृषक, समूह सहकारी कार्यक्रम सम्पन्न गरिएको ।
- सहकारीमा आवद्ध कृषकहरुलाई दूधमा प्रति लि. रु. १.५ अनुदान कार्यक्रम सम्पन्न भएको ।
- सेराटार दूध उत्पादक सहकारी संस्थाका desktop, milk analyzer, printer आदी खरिद गर्ने काम सहकारी संस्थाबाट नै सम्पन्न भएको ।
- रेविज रोग नियन्त्रण कार्यक्रम सम्पन्न भएको ।
- महामारी/ आकस्मिक रोग नियन्त्रण कार्यक्रम सम्पन्न भएको ।
- कृतिम गर्भधान मिसन कार्यक्रम सम्पन्न भएको ।

(Signature)

(Signature)



बन्दीपुर गाउँपालिका पशुपन्थी तथा मत्स्य विकास शाखाको आ.व २०८१।०८२ मा सम्पन्न भएका कार्यक्रमहरू

क्र.स	कार्यक्रमको नाम	खर्च शीर्षक	रकम	खर्च भएको रकम रु.	खर्च (%)	मौज्दात	कैफियत
१	पशु रोग नियन्त्रण तथा औषधी खरिद कार्यक्रम	२११२३	७००,०००।-	६,८१७,०००।-	९७.३९	१८,३००।-	
२	पशुपन्थी तथा मत्स्य सम्बन्धी विभिन्न तालिम कार्यक्रम	२२५१२	१००,०००।-	९७,३९०।-	९७.३९	२६१०।-	
३	५०% अनुदानमा मागमा आधारित घाँसको विउ वितरण कार्यक्रम	२२५२२	२००,०००।-	१७९६७५।-	८९.९४	२०,३२५।-	
४	कुकुर बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण कार्यक्रम	२२५२२	२५०,०००।-	२,४२,८८०।-	९७.१५	७१२०।-	
५	खरायो पालन विस्तार तथा साटासाट कार्यक्रम	२२५२२	२५०,०००।-	-	-	-	दुई पटक सूचना आवाहन गर्दा पनि कुनै आवेदन नपरेकाले बजेट रकमान्तर भएको
६	जुनोटिक रोग सम्बन्धि स्कुल शिक्षा कार्यक्रम	२२५२२	१००,०००।-	९४,३९५।-	९४.४०	५,६०५।-	
७	जैविक मल प्रशोधन कार्यक्रम	२२५२२	५००,०००।-	-	-	-	रकमान्तर भएको
८	पशु स्वास्थ्य शिविर कार्यक्रम	२२५२२	२००,०००।-	१,९९,५६२।-	९९.१५	४३८।-	
९	विपन्न कृषकहरूलाई बाख्रा साटासाट कार्यक्रम	२२५२२	४,५०,०००।-	३,४२,८२०।-	७६.१८	१,०७,१८०।-	
१०	विपन्न नागरिकहरूका लागि बंगुर सुगरको पाठा पाठी साटा साट कार्यक्रम	२२५२२	४००,०००।-	-	-	-	दुई पटक सूचना आवाहन गर्दा पनि कुनै आवेदन नपरेकाले

(Signature)

(Signature)

							बजेट रकमान्तर भएको
११	उत्कृष्ट कृषक समूह सहकारी सम्मान तथा पुरस्कार कार्यक्रम	२२५२९	६०,०००।-	६०,०००।-	१००%	०	
१२	सहकारीमा आवद्ध कृषकहरूलाई दुधमा प्रति लि. रु १.५ अनुदान कार्यक्रम	२६४१३	१९००,०००।-	१६८२८९७।-	८८.०१	२१७१०३।-	
१३	पशु सेवा केन्द्र भवन नाहालाको लागी तारबार तथा गेट निर्माण	३११५९	३,००,०००।-	०	०	३,००,०००।-	जग्गा दाताबाट तारबार गर्नको लागि अवरोध भएपछि कार्यक्रम हुन नसकेको ।
१४	सेराटार दुग्ध उत्पादक सहकारी	२६४१३	३००,०००।-	२,९८,०००।-	९९.३३।-	२,०००।-	
१५	इपिडेमियोलोजिकल रिपोर्टिङ्ग	२२५२२	१२,०००।-	०	०	१२,०००।-	घातक महमारी रोगहरूको नफैलिएको हुनाले कार्यक्रम हुन नसकेको
१६	कृतिम गर्भाधान मिसन कार्यक्रम	२२५२२	१८०,०००।-	१,७९,४६०।-	९९.७०	५४०।-	ससर्त
१७	महामारी आकास्मिक रोग नियन्त्रण कार्यक्रम	२२५२२	८०,०००।-	७९,५००।-	९९.३८	५००।-	ससर्त
१८	रेविज नियन्त्रण कार्यक्रम	२२५२२	८०,०००।-	७९९३५।-	९९.९२	६५।-	ससर्त
१९	एक पालिका एक भेटेरिनरी डाक्टर	२१११	५,२५,०००।-	४,९६,४०३।-	९४.५५	२८५९७।-	ससर्त

आ.व. २०८१।८२ मा स्वास्थ्य शाखाबाट सम्पादित गरेका कार्यक्रमहरू:

- डेङ्गु लगाएतका कीटजन्य रोगहरूको नियन्त्रण सम्बन्धि अभिमुखिकरण गरि लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने विद्यालय शिक्षा कार्यक्रम,समुदाय परिचालन तथा सरोकारवालाहरूलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
- आ.व. २०८०/८१ मा स्वास्थ्य संस्थाहरूबाट सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समिक्षा कार्यक्रम संचालन ।
- स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड कार्यक्रम (अभिमुखिकरण समिक्षा फलोअप, अनुगमन तथा सुदृढिकरण समेत) ।
- मातृ तथा नवशिशु कार्यक्रम अनुगमन,उत्तर प्रसुति घरभेट समिक्षा कार्यक्रम सम्पन्न ।
- राष्ट्रिय एच.पि.भि खोप अभियान-२०८१ मा १० देखि १४ वर्षसम्मका प्रारम्भिक चरणका किशोरावस्थका बालिकाहरूलाई पाठघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप लगाउने कार्यक्रम सम्पन्न ।
- महिला स्वास्थ्य स्वयं सेविकाहरूको म.स्वा.से.दिवस मनाउने कार्यक्रम सम्पन्न ।
- किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था अभिमुखिकरण कार्यक्रम संचालन ।
- आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवाको लागि औषधि खरिद ।
- पोषण समिक्षा कार्यक्रम सम्पन्न ।
- क्षयरोग कार्यक्रमको योजना तर्जुमा तथा कोहर्ट विशलेषण एवं समुदायमा सकृय क्षयरोग खोजपडताल कार्यक्रम साथै शिविर संचालन ।
- पूर्ण खोप सुनिश्चितता एवम् दिगोपनाको लागि घरभेट कार्यक्रम,पूर्ण खोप वडा घोषणा तथा पुर्ण खोप पालिका घोषणा कार्यक्रम सम्पन्न ।
- स्वास्थ्य विमा संयोजन समिति गठन भएको छ ।
- वन्दीपुर गाउँपालिकामा बसोबास गर्ने ४५ जना दिर्घरोगीहरू तथा अति विपन्न नागरिक र परिवारहरूलाई निशुल्क स्वास्थ्य विमा उपलब्ध गराईएको ।
- खानेपानी शुदृढिकरण,परिक्षण तथा सचेतना अभियान कार्यक्रम सम्पन्न ।
- मृगौला प्रत्यारोपण गरेका डायलाईसिस गराईरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका ६१ जना विरामीहरूलाई औषधि उपचार खर्च वापत मासिक रु.५ हजारका दरले उपलब्ध गराईएको ।
- निशुल्क भिडियो एक्सरे,गर्भवति ल्याव परिक्षण,तथा सुत्केरि पोषण कार्यक्रम अन्तर्गत ३३ जना सुत्केरीहरूलाई सेवा उपलब्ध गराईएको ।
- जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा घरदैलो गरि ६५८ जनालाई सेवा प्रदान गरिएको साथैनसर्नेरोग स्क्रिनिङ्ग अभियानमा १०२९ जनालाई स्क्रिनिङ्ग गरिएको ।
- स्वास्थ्य एकिकृत विशेषज्ञ शिविरहरू संचालन गरिएको ।




स्वास्थ्य शाखा प्रमुख



बन्दीपुर गाउँपालिका शिक्षा शाखाको आ.व २०८१/२०८२ मा सम्पन्न भएका कार्यक्रमहरू:

हाल सम्म सम्पन्न कार्यक्रम/क्रियाकलाप:

१. राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
२. जिल्ला स्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा विद्यार्थी सहभागिता सहित जिल्लामा तृतीय हुन सफल
३. एकीकृत पाठ्यक्रम सम्बन्धि कार्यक्रम / तालिम सम्पन्न
४. सूचना प्रविधि सम्बन्धी तालिम सम्पन्न
५. विद्यार्थी अपांगता पहिचान सम्बन्धि कार्यक्रम सम्पन्न
६. Real plan सम्बन्धि तालिम कार्यक्रम सम्पन्न
७. नियमित प्रधानाध्यापक बैठक संचालन
८. लेखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न
९. आधारभूत विद्यालयहरूमा कम्प्युटर तथा प्रिन्टर वितरण
१०. विद्यालय अनुगमन
११. आधारभूत तह कक्षा ८ र ५ को परीक्षा संचालन
१२. प्रतिभा पहिचान कार्यक्रम सम्पन्न
१३. अध्यक्ष कप कार्यक्रम सम्पन्न
१४. विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप संचालन
१५. दरबन्दी मिलान सम्बन्धि कार्य
१६. शिक्षक तालिम संचालन
१७. विद्यार्थी अतिरिक्त क्रियाकलाप सम्पन्न

आयुर्वेद शाखा

विषय: आ.ब.०८१/०८१३३ औषधी औषधी सम्मको प्रगति सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री बन्दिपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बन्दिपुर तनहुँ अन्तर्गत रहेको बन्दिपुर आयुर्वेद औषधालय बन्दिपुर-४, तनहुँ को २०८२२ असार मसान्त सम्मको आ.ब.०८१/०८२ को कार्यक्रमको प्रगति तपशिल बमोजिम रहेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।

तपशिल

क्र.सं	कार्यक्रम	बजेट	प्रगति	कैफियत
१.	अत्यावश्यक औषधी खरिद(सशर्त)	२,५०,०००।	सम्पन्न	
२.	अत्यावश्यक औषधी खरिद(स्थानीय तहबाट विनियोजित)	३,००,०००।	सम्पन्न	
३.	पंचकर्म पुर्वकर्म स्नेहन स्वेदन	१,००,०००।	सम्पन्न	
४.	आयुर्वेद शिविरको लागि औषधी खरिद	६०,०००।	सम्पन्न	
५.	जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्धक कार्यक्रम	५००००।	सम्पन्न	
६.	स्तनपायी आमाको लागि स्तन्यवर्धक कार्यक्रम	५००००।	सम्पन्न	
७.	असार मसान्त सम्मको जम्मा सेवाग्राही	पुरुष- १७५०, , महिला-२४९३ जम्मा- ४२४३।		
८.	जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्धक कार्यक्रम सेवाग्राही	पुरुष- ५९१, महिला - ८७९ जम्मा- १४७० ।		
९.	पंचकर्म पुर्वकर्म स्नेहन स्वेदन सेवाग्राही	पुरुष- ७९३, महिला - १०४१ जम्मा- १८३४ ।		
१०.	स्तनपायी आमाको लागि स्तन्यवर्धक कार्यक्रम सेवाग्राही	महिला - ३१ जना		
११.	आयुर्वेद उपचार शिविर	सम्पन्न जम्मा लाभग्राही - ८४ जना		
१२.	योग शिविर	सम्पन्न जम्मा लाभग्राही - ६५		
१३.	नागरिक आरोग्य कार्यक्रम	सम्पन्न जम्मा लाभग्राही -७५		

कार्यालय
मनोज महतो
कविराज निरीक्षक

आ.स. २०८२ मसान्त सम्म पस गाउँपालिकामार्फत सेवादान भएका ठेकदारको भौतिक तथा वित्तिय प्रगति विवरण :

बन्दिपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बन्दिपुर, ताप्लेजुङ
सुनसरी प्रदेश, नेपाल
२०७३

S.no	Description	Contract ID	Agreement Amount	Total Payment In F/Y 2081/082	Physical Progress (In %)	Financial Progress (In %)
1.00	Construction of Black Top Road from Rumali to Bhudhar	BRM/NCB/WORKS/01/2081/082	3,784,949.41	1,400,000.00	41.99	36.99
2.00	Construction of Black Top Road from Serai to Ramkot	BRM/NCB/WORKS/02/2081/082	3,773,086.37	188,000.00	9.98	4.98
3.00	Upgrading of Dharapani Kukurdi Sukaura Road	BRM/NCB/WORKS/03/2081/082	4,246,217.57	826,849.25	24.47	19.47
4.00	Construction of Black Top Road from Tanchara to Bahubhanyang Jhangun Dharapani	BRM/NCB/WORKS/05/2081/082	7,677,814.66	1,587,155.92	25.67	20.67
5.00	Construction of Black Top Road from Sadhobhanyang Ghamaichap Tamukhola	BRM/NCB/WORKS/07/2081/082	7,136,453.46	5,007,754.98	75.17	70.17
6.00	Construction of Ward-4 Office Building	BRM/NCB/WORKS/11/2081/082	4,592,826.27	1,485,145.00	37.34	32.34
7.00	Bandipur Ping Road & Road From Bandipur To Resham Khedi	BRM/NCB/WORKS/13/2081/082	2,386,531.41	1,908,356.09	84.96	79.96
8.00	Bandipur Bahubhanyang Dharapani Road Pich Work	BRM/NCB/WORKS/15/2081/082	2,458,762.24	2,458,762.24	100.00	100.00
9.00	Construction Of Access Road For Bandipur Industrial Village And Boundary Work	BRM/NCB/WORKS/16/2081/082	6,795,622.94	6,795,622.94	100.00	100.00
10.00	Construction of Ward-2 Office Building	BRM/NCB/WORKS/14/2081/082	2,479,951.11	1,243,504.73	55.14	50.14
11.00	Upgrading of Bandipur Khahare Sorai Sukhaura Road	BRM/NCB/WORKS/03/2080-081	10,649,873.03	8,679,000.00	84.99	79.99
12.00	Upgrading of Bebharyang Banyaur Tenture Sorai Road	BRM/NCB/WORKS/04/2081/082	7,395,362.98	7,395,362.98	100.00	100.00
13.00	Construction of Stone Trial from Tharubas - Pauwa - Bandipur Tourism Path	BRM/NCB/WORKS/06/2081/082	6,946,521.71	6,946,521.71	100.00	100.00
14.00	Construction of Remaining Works of Bandipur Hospital	BRM/NCB/WORKS/09/2081/082	2,891,339.98	2,891,339.98	100.00	100.00
15.00	Upgrading Of Bandipur Kahare Sorai Sukhaura Road	BRM/NCB/WORKS/12/2081/082	11,954,557.31	11,954,557.31	100.00	100.00

[Handwritten Signature]

[Handwritten Signature]

- गाउँपालिकाबाट दैनिक रुपमा विभिन्न निकायमा सिफारिस, परिपत्र, प्रतिउत्तर पठाईएको ।
- गाउँपालिकाबाट दैनिक रुपमा योजना सम्झौता, भुक्तानी भइरहेको ।
- नियमित कर्मचारी व्यवस्थापन (बिदा, हाजिरी रुजु तथा जिम्मेवारी तोक्ने कामकाजका लागी खटाउने पत्र) गुनासो तथा उजुरी सम्बोधन साथै माग बमोजिमको सूचना विवरण उपलब्ध गराईएको ।

(९) सूचना अधिकारी र प्रमुखको नाम र पद,

भिम प्रसाद लामिछाने
 नि.प्रमुख प्रशासकीय अधिकृत
 ९८४८१३००५५

गिर बहादुर राना
 सूचना अधिकारी
 9846158198

(१०) ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

बन्दिपुर गाउँपालिका गाउँसभा तथा कार्यपालिकाबाट पारित भई राजपत्रमा प्रकाशीत ऐन, नियम, विनियम वा निर्देशिकाहरूको सूची यस प्रकार रहेका छन ।

क्रस	खण्ड	राजपत्र	प्रकाशित मिति
१	१	गाउँ सभा संचालन कार्यविधि २०७४	२०७४-०३-२९
२	१	कार्य विभाजन नियमावली २०७४	२०७४-०३-२९
३	१	बैठक संचालक कार्यविधि २०७४	२०७४-०३-२९
४	१	कार्य सम्पादन नियमावली २०७४	२०७४-०३-२९
५	१	शिक्षा नियमावली २०७४	२०७५-०३-२९
६	२	टोल विकास संस्था सञ्चालन कार्यविधि २०७५	२०७५-०३-२९
७	२	बजार अनुगमन निर्देशिका २०७५	२०७५-०३-२९
८	२	घ वर्ग निर्माण व्यवसायी ईजाजत नियमावली २०७५	२०७५-०३-२९





९	२	आधारभूत सरसफाई तथा फोहोरमैला व्यवस्थापन ऐन २०७५	२०७५-०३-२९
१०	२	स्थानीय तह सरकारी ऐन २०७५	२०७५-०३-२९
११	२	न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन २०७५	२०७५-०३-२९
१२	२	कृषि तथा पशुपालन सम्बन्धी ऐन २०७५	२०७५-०३-२९
१३	२	उपोभोक्ता समिति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५	२०७५-०३-२९
१४	२	मासु पसल व्यवसाय संचलान मापदण्ड २०७५	२०७५-०९-२९
१५	२	पूर्वाधार ऐन २०७५	२०७५-०९-२९
१६	२	शिक्षा ऐन २०७५	२०७५-०९-२९
१७	३	रोजगारी सम्बन्धी कार्यविधि, २०७६	२०७६-०३-२५
१८	३	तालिम गोष्ठि कार्यशाला सूविधा सम्बन्धि कार्यविधि, २०७६	२०७६-०३-२५
१९	३	नगर प्रहरी व्यवस्थापन कार्यविधि, २०७६	२०७६-०३-२५
२०	३	विनियोजन ऐन, २०७६	२०७६-०३-२५
२१	३	आर्थिक ऐन, २०७६	२०७६-०३-२५
२२	३	रोजगारी सम्बन्धी कार्यविधि, २०७६ पहिलो संशोधन	२०७६-०९-२९
२३	३	वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७६	२०७६-०९-२९
२४	३	करार प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि, २०७६	२०७६-०९-२९
२५	३	सार्वजनिक खरिद नियमावली, २०७६	२०७६-०९-२९
२६	३	आपत्कालीन कार्यसञ्चालन कार्यविधि, २०७६	२०७६-०९-२९
२७	४	रोजगार कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७	२०७७-०३-२५
२८	४	नदीजन्य पदार्थ तथा अन्य पदार्थ उत्खनन व्यवस्थापन कार्यविधि, २०७७	२०७७-०३-२५
२९	४	लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७७	२०७७-०३-२५
३०	४	गाउँ बालकोष संचालन कार्यविधि, २०७७	२०७७-०३-२८
३१	४	सार्वजनिक निजी साझेदारी ऐन, २०७७	२०७७-०३-२८
३२	४	आन्तरिक लेखा परीक्षण नियमित गर्ने ऐन, २०७७	२०७७-०३-२८
३३	४	विनियोजन ऐन, २०७७	२०७७-०३-२८

३४	४	आर्थिक ऐन, २०७७	२०७७-०३-२८
३५	४	संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक परीक्षण कार्यविधि, २०७७	२०७७-०६-३०
३६	४	लेखा समितिको कार्य सञ्चालन व्यवस्थापन कार्यविधि, २०७७	२०७७-०८-२७
३७	४	गाउँ युवा परिषद्को सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि, २०७७	२०७७-०८-२७
३८	४	गैर सरकारी संघ संस्थाको परियोजना व्यवस्थापन निर्देशिका, २०७७	२०७७-०८-२७
३९	४	उपाध्यक्षसंग महिला कार्यक्रम सञ्चालन गर्न बनेको कार्यविधि, २०७७	२०७७-०८-२७
४०	३	विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७६	२०७७-०९-२९
४१	४	बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, २०७७	२०७७-०९-२९
४२	४	गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७७	२०७७-०९-२९
४३	४	बन्दिपुर गाउँपालिकाको सुशासन ऐन, २०७७	२०७७-०९-२९
४४	४	साना सिंचाई कार्यक्रम सञ्चालन कार्यविधि, २०७७	२०७७-१२-१५
४५	४	कृषि यान्त्रिकरण कार्यक्रम कार्यान्वयन सञ्चालन कार्यविधि २०७७	२०७७-१२-१५
४६	४	कृषि बजार निर्देशिका २०७७	२०७७-१२-१५
४७	४	राजस्व परामर्श समिति कार्य सञ्चालन कार्यविधि, २०७७	२०७७-१२-१५
४८	५	मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि, २०७८	२०७८-०३-२५
४९	५	अनुगमन तथा सुपरिवेक्षण समितिको कार्य सञ्चालन कार्यविधि, २०७८	२०७८-०३-२५
५०	५	बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि, २०७८	२०७८-०३-२५
५१	५	पूर्वाधार ऐन, २०७८ (पहिलो संशोधन)	२०७८-०३-२५
५२	५	विनियोजन ऐन, २०७८	२०७८-०३-२५
५३	५	आर्थिक ऐन, २०७८	२०७८-०३-२५
५४	५	खानेपानी, सरसफाई एवं स्वच्छता ऐन, २०७८	२०७८-१०-०५
५५	५	कृषि तथा पशु सम्बन्धी ऐन, २०७८ - पहिलो संशोधन	२०७८-१०-०५
५६	५	वन ऐन, २०७८	२०७८-१०-०५
५७	५	भूमि ऐन, २०७८	२०७८-१०-०५

(Handwritten signature)

५८	५	बाल अधिकार समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८	२०७८-१२-१६
५९	६	आर्थिक ऐन, २०७९	२०७९-०३-२८
६०	६	विनियोजन ऐन, २०७९	२०७९-०३-२८
६१	६	आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७९	२०७९-०३-२८
६२	६	निजी पार्किङ दर्ता एवं सवारी साधनको शुल्क तथा सञ्चालनको मापदण्ड	२०७९-०४-१४
६३	६	कृषि विकास कार्यक्रमको एकिकृत कार्यविधि, २०७९	२०७९-०५-२२
६४	६	कृषक समुह गठन तथा सञ्चालन कार्यविधि, २०७९	२०७९-०५-२२
६५	६	करार कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९	२०७९-०५-२२
६६	६	पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९	२०७९-०८-०५
६७	६	एक शिक्षण संस्था एक उद्यम कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९	२०७९-०९-१८
६८	६	सुरक्षित आप्रवासन सम्बन्धि कार्यविधि, २०७८	२०७९-१२-१०
६९	६	पर्यटन ऐन, २०७९	२०७९-१०-१९
७०	६	विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७९	२०७९-१०-१९
७१	६	भू-उपयोग क्षेत्र वर्गिकरण सम्बन्धी मापदण्ड तथा आधारहरू - २०७९	२०७९-०८-२३
७२	६	वैदेशिक रोजगारबाट फर्किएका उद्यमशील युवाहरूलाई प्रदान गरिने कार्यक्रमको अनुदान मापदण्ड २०७९	२०७९-१२-२८
७३	६	खानेपानी मुल दर्ता एवम् खानेपानी तथा सरसफाई उपभोक्ता समिति कार्यविधि, २०७९	२०७९-१२-२८
७४	६	संस्था दर्ता तथा नियमन सम्बन्धी नियमावली, २०७९	२०७९-१२-२८

७५	६	बन्दिपुर गाउँपालिकाको विनियोजन ऐन, २०८०	२०८०-०३-१२
७६	६	बन्दिपुर गाउँपालिकाको आर्थिक ऐन, २०८०	२०८०-०३-१२
७७	७	तालिम गोष्ठि कार्यशाला सूविधा सम्बन्धि कार्यविधि, २०७६ पहिलो सँशोधन	२०८०।०४।३१
७८	७	बन्दिपुर गाउँपालिकाको आर्थिक सहायता सम्बन्धी कार्यविधि २०८०	२०८०।०४।३१
७९	७	बन्दिपुर गाउँपालिकाको कोशेली घर स्थापना संचालन कार्यविधि २०८०	२०८०।०४।३१
८०	७	पालिका खेलकुद विकास समिति गठन तथा क्रियाकलाप संचालन सम्बन्धी कार्यविधि, २०८०	२०८०।०४।३१

८१	७	भूउपयोग बर्गीकरण किता विवरण २०८०	२०८०-०९-१६
८२	७	हरियो घास विस्तार कार्यविधि २०८०	२०८०-११-१४
८३	७	एम्बुलेन्स सेवा संचालन निर्देशिका २०८०	२०८०-०१-१८
८४	७	बन्दीपुर पर्यटन विकास ऐन २०८०	०९/२२/२०८०
८५	७	स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि २०८०	२०८०/०९/२३
८६	७	छात्रावास (होस्टल) सञ्चालन सम्बन्धी मापदण्ड, २०८१	२०८१/०२/२८
८७	७	आर्थिक ऐन २०८१	२०८१/०३/१७
८८	७	विनियोजन ऐन, २०८१	२०८१/०३/१७
८९	७	बन्दीपुर गाउँपालिका शिक्षा (प्रथम संशोधन) ऐन, २०८१	२०८१/०३/१७
९०	८	श्रम बैङ्क सञ्चालन कार्यविधि, २०८१	२०८१/०५/१७
९१	८	बन्दीपुर गाउँपालिका क्षेत्रभित्र पर्ने छुट जग्गाहरूको कितागत वर्गीकरण २०८१	२०८१/०६/१५
९२	८	कृषि विकास कार्यक्रमको एकिकृत कार्यविधि २०८१	२०८१/०५/११
९३	८	प्लास्टिक टनेल अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०८१	२०८१/०५/११
९४	८	वंगुर, सुँगुरहरूको पाठापाठी साटासाट कार्य संचालन कार्यविधि २०८१	२०८१/०६/०९
९५	८	बाख्रा साटासाट कार्य संचालन कार्यविधि २०८१	२०८१/०६/०९
९६	८	कुकुर बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१	२०८१/०६/२०
९७	८	विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यान्वयन निर्देशिका, २०८१	२०८१/१२/०४
९८	८	खरायो पालन विस्तार तथा साटासाट कार्यक्रम कार्यविधि २०८१	२०८२/०१/०४
९९	८	विपन्न कृषकहरूलाई वंगुर/सुँगुरको पाठापाठी साटासाट कार्यक्रम कार्यविधि २०८१	२०८२/०१/०४
१००	८	विपन्न कृषकहरूलाई बाख्रा साटासाट कार्यक्रम कार्यविधि २०८१	२०८२/०१/०४
१०१	८	उत्कृष्ट कृषक, समूह सहकारी सम्मान कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१	२०८२/०२/०१
१०२	८	बन्दीपुर गाउँपालिका क्षेत्रभित्र पर्ने छुट जग्गाहरूको कितागत वर्गीकरण २०८२	२०८२/०२/१२
१०३	८	आर्थिक ऐन २०८२	२०८२/०३/२६
१०४	८	विनियोजन ऐन, २०८२	२०८२/०३/२६
१०५	८	बन्दीपुर अस्पताल संचालन तथा व्यवस्थापन ऐन, २०८२	२०८२/०३/२६

- सार्वजनिक निकायको वेबसाइट भएको भए:

www.bandipurmun.gov.np

- सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धि निवेदन र सो उपर सूचना दिइएको विषय:

ई-मेल/पत्रद्वारा सूचना माग:

यस त्रैमासिकमा ई-मेल/पत्रबाट रित पुरा भई सूचना माग नभएको ।

मौखिक सूचना माग:

मौखिक रुपमा माग भएको जानकारी निरन्तर दिने गरिएको ।



सामाजिक सञ्जाल सूचना मागः

सामाजिक सञ्जाल मार्फत माग हुने सामान्य सूचना सोही माध्यमको नै प्रयोग गरी निरन्तर सूचना प्रदान भईरहेको।



- सार्वजनिक निकायमा सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने सोको विवरणः

कार्यालयको सूचना पाटी, वेबसाईट, फेसबुक पेज तथा आवश्यकता अनुसार एफएम, रेडियो र पत्रपत्रिका।

(११) आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण



बन्दिपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, तनहुँ
कार्यालयको कोड : ८०४३८५०५३००

म.ले.प.फा.नं. २१०



Integrated Expenditure sheet

आ.व. : २०८१/८२ महिना : असार

क्र.सं.	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको निकास	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेसकी	पेसकी कटाई बाँकी खर्च	बजेट बाँकी
१	२	३	४	५	६	७	८=(६+७)	९	१०=(८-९)	११=(४-८)
१	२११११	पारिश्रमिक कर्मचारी	१८,१३,५३,०००.००	१५,९९,२१,०९८.५७	१२,७७,८०,७१८.३८	३,२१,४०,३८०.१९	१५,९९,२१,०९८.५७	०.००	१५,९९,२१,०९८.५७	२,१४,३१,९०१.४३
२	२१११२	पारिश्रमिक पदाधिकारी	७५,००,०००.००	७०,९१,०००.००	६५,४७,०००.००	५,४४,०००.००	७०,९१,०००.००	०.००	७०,९१,०००.००	४,०९,०००.००
३	२११२१	पोशाक	१५,५६,०००.००	१३,१४,०००.००	१२,३३,०००.००	८१,०००.००	१३,१४,०००.००	०.००	१३,१४,०००.००	२,४२,०००.००
४	२११२३	औषधीउपचार खर्च	७,००,०००.००	६,८१,७००.००	६,८१,७००.००	०.००	६,८१,७००.००	०.००	६,८१,७००.००	१८,३००.००
५	२११३२	महंगी भत्ता	१०,००,०००.००	२,२४,०००.००	२,०४,०००.००	२०,०००.००	२,२४,०००.००	०.००	२,२४,०००.००	७,७६,०००.००
६	२११३३	फिज्ड भत्ता	१०,००,०००.००	९,९९,९२६.००	६,१५,९२६.००	३,८४,०००.००	९,९९,९२६.००	०.००	९,९९,९२६.००	७४.००
७	२११३४	कर्मचारीको बैठक भत्ता	२,००,०००.००	१,३३,९००.००	५०,०००.००	८३,९००.००	१,३३,९००.००	०.००	१,३३,९००.००	६६,१००.००
८	२११३५	कर्मचारी प्रोत्साहन तथा पुरस्कार	५,००,०००.००	२,७९,९००.००	३,२००.००	२,७६,७००.००	२,७९,९००.००	०.००	२,७९,९००.००	२,२०,१००.००
९	२११३९	अन्य भत्ता	१८,५०,०००.००	१५,७४,३२५.००	११,००,०००.००	४,७४,३२५.००	१५,७४,३२५.००	०.००	१५,७४,३२५.००	२,७५,६७५.००
१०	२११४१	पदाधिकारी बैठक भत्ता	५,००,०००.००	३,४२,२००.००	०.००	३,४२,२००.००	३,४२,२००.००	०.००	३,४२,२००.००	१,५७,८००.००
११	२११४२	पदाधिकारीअन्य सुबिधा	३,५०,०००.००	२,२०,०००.००	१,४०,०००.००	८०,०००.००	२,२०,०००.००	०.००	२,२०,०००.००	१,३०,०००.००
१२	२१२२२	कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	८,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	८,००,०००.००
१३	२२१११	पानी तथा बिजुली	११,००,०००.००	१०,४०,८१०.८७	८,९८,८१५.८७	१,४१,९९५.००	१०,४०,८१०.८७	०.००	१०,४०,८१०.८७	५९,१८९.१३

१४	२२११२	संचार महसुल	५,००,०००.००	४,९९,०२९.००	३,१६,६९८.००	१,८२,३३१.००	४,९९,०२९.००	०.००	४,९९,०२९.००	२७२.००
१५	२२२११	इन्धन (पदाधिकारी)	१५,००,०००.००	१५,००,०००.००	१४,८४,३५२.००	१५,६४८.००	१५,६४८.००	०.००	१५,००,०००.००	०.००
१६	२२२१२	इन्धन (कार्यालय प्रयोजन)	२२,५०,०००.००	२२,५०,०००.००	१०,००,०००.००	१२,५०,०००.००	२२,५०,०००.००	०.००	२२,५०,०००.००	०.००
१७	२२२१३	सवारी साधन मर्मत खर्च	१५,००,०००.००	१४,९९,५६२.७४	१४,९२,५६२.७४	८७,०००.००	१४,९९,५६२.७४	०.००	१४,९९,५६२.७४	४३७.२६
१८	२२२१४	बिमा तथा नवीकरण खर्च	१०,००,०००.००	३,७६,३३४.००	३,६९,२७९.००	१५,०५५.००	३,७६,३३४.००	०.००	३,७६,३३४.००	६,२३,६६६.००
१९	२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	५,००,०००.००	४,९६,९००.००	३,९७,९००.००	९९,०००.००	४,९६,९००.००	०.००	४,९६,९००.००	३,९००.००
२०	२२२३१	निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	५,००,०००.००	४,८८,७९६.८२	२,४०,८०३.९४	२,४७,९९२.८८	४,८८,७९६.८२	०.००	४,८८,७९६.८२	११,२०३.१८
२१	२२३११	मसलन्द तथा कार्यालय सामग्री	२६,९०,०००.००	२४,६३,१८४.०८	२९,७३,१८६.५०	२,९०,००२.५८	२४,६३,१८४.०८	०.००	२४,६३,१८४.०८	२६,८९५.९२
२२	२२३१३	पुस्तक तथा सामग्री खर्च	५,००,०००.००	२,४३,२३९.५०	०.००	२,४३,२३९.५०	२,४३,२३९.५०	०.००	२,४३,२३९.५०	२,५६,७६०.५०
२३	२२३१५	पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	११,५०,०००.००	१०,९८,७९७.००	८,४९,२७७.००	२,४९,५४०.००	१०,९८,७९७.००	०.००	१०,९८,७९७.००	५९,२०३.००
२४	२२३१९	अन्य कार्यालय संचालन खर्च	३,००,०००.००	२,९७,९४५.००	७७,०००.००	९,४०,९४५.००	२,९७,९४५.००	०.००	२,९७,९४५.००	८२,८५६.००
२५	२२४११	सेवा र परामर्श खर्च	६,७०,०००.००	६,०२,६७०.००	५,६०,७६०.००	४९,९१०.००	६,०२,६७०.००	०.००	६,०२,६७०.००	६७,३३०.००
२६	२२४१२	सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	१,००,०००.००	९९,०५७.७५	३९,२२५.००	६७,८३२.७५	९९,०५७.७५	०.००	९९,०५७.७५	९४२.२५
२७	२२४१३	करार सेवा शुल्क	२,६०,००,०००.००	२,०८,९७,४२०.४३	१,८७,८३,८२७.७५	२९,९३,५९२.६८	२,०८,९७,४२०.४३	०.००	२,०८,९७,४२०.४३	५९,०२,५७८.५७
२८	२२५११	कर्मचारी तालिम खर्च	१,००,०००.००	९५,६९५.००	९६,६९५.००	०.००	९६,६९५.००	०.००	९६,६९५.००	३,८५५.००

२९	२२५१२	सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	२२,३१,०००.००	१६,४६,९५६.५०	७,४८,५८१.५०	८,९८,३७५.००	१६,४६,९५६.५०	०.००	५,८४,०४३.५०
३०	२२५२१	उत्पादन सामग्री / सेवा खर्च	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००
३१	२२५२२	कार्यक्रम खर्च	३,८७,२६,०००.००	२,८२,३९,९१०.५२	१,९५,०५,३६३.१४	८७,३४,५४७.३८	२,८२,३९,९१०.५२	०.००	१,०४,८६,०८९.४८
३२	२२५२९	विविध कार्यक्रम खर्च	८३,८०,०००.००	६१,८२,१७७.५९	४८,११,७२३.३४	१३,७०,४५४.२५	६१,८२,१७७.५९	०.००	२१,९७,८२२.४१
३३	२२६११	अनुगमन, मूल्यांकन खर्च	५,५३,०००.००	३,८७,५३०.००	१,०२,२००.००	२,८५,३३०.००	३,८७,५३०.००	०.००	१,६५,४७०.००
३४	२२६१२	भ्रमण खर्च	१०,३९,०००.००	१०,२७,९३०.००	८,७८,३०७.००	१,४९,६२३.००	१०,२७,९३०.००	०.००	११,०७०.००
३५	२२६१३	विशेष व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	२,००,०००.००	१,९८,०२५.००	१,३१,६२५.००	६६,४००.००	१,९८,०२५.००	०.००	१,९७५.००
३६	२२६१९	अन्य भ्रमण खर्च	५०,०००.००	४०,०००.००	०.००	४०,०००.००	४०,०००.००	०.००	१०,०००.००
३७	२२७११	वित्ति खर्च	१६,००,०००.००	१५,५७,१३१.७५	१२,४३,८२१.००	३,१३,३१०.७५	१५,५७,१३१.७५	०.००	४२,८६८.२५
३८	२२७२१-३	सभा सञ्चालन खर्च	४,००,०००.००	२,७७,९९६.२५	१,९९,६००.००	७७,५९६.२५	२,७७,९९६.२५	०.००	१,२२,८०३.७५
३९	२५३११	शैक्षिक संस्थाहरूलाई सहायता	८२,५७,०००.००	२९,२९,४२१.००	२७,२९,४२१.००	२,००,०००.००	२९,२९,४२१.००	०.००	५३,२७,५७९.००
४०	२५३१३	उपभोक्ता समिति तथा गैर सरकारी संस्था सहायता	५०,०००.००	४९,९५०.००	४९,९५०.००	०.००	४९,९५०.००	०.००	५०.००
४१	२५३१४	धार्मिक तथा सांस्कृतिक संस्था सहायता	१,००,०००.००	१,००,०००.००	७०,०००.००	३०,०००.००	१,००,०००.००	०.००	०.००
४२	२५३१५	अन्य संस्था सहायता	१०,००,०००.००	७,००,०००.००	५,०६,०२६.००	१,९३,९७४.००	७,००,०००.००	०.००	३,००,०००.००
४३	२६४११	सरकारी निकाय, समिति, प्रतिष्ठान एवं बोर्डहरूलाई निःशर्त चालु अनुदान	२,५०,०००.००	२,००,०००.००	२,००,०००.००	०.००	२,००,०००.००	०.००	५०,०००.००

४४	२६४१३	अन्य संस्थालाई सन्तर्त चालु अनुदान	१९,००,०००.००	१६,८२,८९७.०८	१६,८२,८९७.०८	१६,८२,८९७.०८	०.००	१६,८२,८९७.०८	२,१७,१०२.९२
४५	२७११२	अन्य सामाजिक सुरक्षा	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००
४६	२७२११	छात्रवृत्ति	९,८४,०००.००	६,४८,०००.००	२,४४,०००.००	६,४८,०००.००	०.००	६,४८,०००.००	३,३६,०००.००
४७	२७२१२	उद्धार, राहत तथा पुनर्स्थापना खर्च	३५,००,०००.००	२९,७२,५५८.३७	२९,४९,७४९.३७	२९,७२,५५८.३७	०.००	२९,७२,५५८.३७	५,२७,४४१.६३
४८	२७२१३	औषधीखरिद खर्च	४४,३२,०००.००	३६,५६,८५८.००	१९,२०,९२५.००	२५,३५,९३३.००	०.००	३६,५६,८५८.००	७,७५,९४२.००
४९	२७२१९	अन्य सामाजिक सहायता	३,५०,०००.००	१,७५,९५०.००	०.००	१,७५,९५०.००	०.००	१,७५,९५०.००	१,७५,०५०.००
५०	२८१४१	जग्गाको भाडा	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००
५१	२८१४२	घरभाडा	१३,००,०००.००	१२,९९,८८०.००	१०,३९,३८०.००	२,५२,५००.००	०.००	१२,९९,८८०.००	८,१२०.००
५२	२८१४३	सवारी साधन तथा मेशिनर औजार भाडा	६,६३,०००.००	६,५४,४३९.००	६,५०,४३९.००	४,०००.००	०.००	६,५४,४३९.००	८,५६१.००
५३	२८२१९	अन्य फिर्ता	५,९४,०००.००	५,०८,३४४.००	०.००	५,०८,३४४.००	०.००	५,०८,३४४.००	५,६५६.००
५४	२८९११	भैपरी आउने चालु खर्च	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००
५५	३११११	आवासीय भवन निर्माण/खरिद	१,००,०००.००	९४,७२२.००	९४,७२२.००	०.००	०.००	९४,७२२.००	५,२७८.००
५६	३१११२	गैर आवासीय भवन निर्माण/खरिद	१,९०,५०,०००.००	१,५०,६०,५४३.९९	६३,९८,१७९.००	८६,६२,३७२.९९	८,९८,५१४.००	१,५०,६०,५४३.९९	३९,८९,५५६.०१
५७	३१११३	निर्मित भवनको संरचनात्मक सुधार खर्च	१०,००,०००.००	९,२८,०००.००	०.००	९,२८,०००.००	०.००	९,२८,०००.००	७२,०००.००
५८	३११२१	सवारी साधन	१०,००,०००.००	९,९९,४६८.००	९,८६,९९८.००	१२,४७०.००	०.००	९,९९,४६८.००	५३२.००
५९	३११२२	मेशिनरी तथा औजार	३७,५०,०००.००	३३,९२,२०७.४९	१९,४५,२००.००	१३,६७,००७.४९	०.००	३३,९२,२०७.४९	४,३७,७९२.५९
६०	३११२३	फर्निचर तथा फिक्स्चर्स	१०,००,०००.००	९,७०,६३८.००	९५,७३५.००	८,७४,९०३.००	०.००	९,७०,६३८.००	२९,३६२.००
६१	३११३१	समुधान तथा बागवानी विकास खर्च	१,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००.००

६२	३११३४	कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीद खर्च	८,००,७०१.००	७,०५,२९०.००	४,५५,२९०.००	२,५०,०००.००	७,०५,२९०.००	७,०५,२९०.००	९५,४१२.००
६३	३११३५	पूँजीगत परामर्श खर्च	२९,५०,०००.००	२२,०६,२००.००	७,४३,०००.००	१४,६३,२००.००	२२,०६,२००.००	२२,०६,२००.००	७,४३,८००.००
६४	३११५१	सडक तथा पुल निर्माण	१०,३५,८९,०००.००	५,६७,७९,०८१.२८	३,८३,०८,८७५.२८	१,८४,७०,२०६.००	५,६७,७९,०८१.२८	५,६७,०००.००	४,६८,०९,९१८.७२
६५	३११५४	तटबन्ध तथा बाँधीनिर्माण	१५,००,०००.००	९,६७,५८६.००	७,७५,३९५.००	१,९२,१९१.००	९,६७,५८६.००	०.००	५,३२,४१४.००
६६	३११५५	सिंचाई संरचना निर्माण	२५,५०,०००.००	२१,१५,९०७.७५	९,१८,८६३.००	११,९७,०४४.७५	२१,१५,९०७.७५	०.००	४,३४,०९२.२५
६७	३११५६	खानेपानी संरचना निर्माण	५१,५०,०००.००	३६,१९,१४०.००	१६,२७,९४३.००	१९,९१,९१७.००	३६,१९,१४०.००	०.००	१५,३०,८६०.००
६८	३११५८	सरसफाई संरचना निर्माण	१४,००,०००.००	११,६१,७३०.००	८,८३,७०८.००	२,७८,०२२.००	११,६१,७३०.००	०.००	२,३८,२७०.००
६९	३११५९	अन्य सार्वजनिक निर्माण	८,४०,०६,३००.००	५,३९,९४,८८०.९५	३,९२,५८,५६४.५३	१,४७,३६,३९६.४२	५,३९,९४,८८०.९५	०.००	३,००,११,४९९.०५
७०	३११८९	निर्मित भवनको संरचनात्मक सुधार खर्च	५,००,०००.००	५,००,०००.००	०.००	५,००,०००.००	५,००,०००.००	०.००	०.००
७१	३११७१	पूँजीगत सुधार खर्च सार्वजनिक निर्माण	२१,५०,०००.००	१६,४४,३०४.७३	८,५२,०९२.२५	७,९२,२१२.४८	१६,४४,३०४.७३	०.००	५,०५,६९५.२७
७२	३१५११	भेपरी आउने पूँजीगत	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००
जम्मा			५४,४५,४४,००१.००	४०,६८,३८,३८६.९३	२९,६७,५७,५९०.५९	११,००,८०,८७६.३४	४०,६८,३८,३८६.९३	४०,५३,६२,८७२.९३	१३,७७,०५,६१४.०७